



त्रि-बोधिरस त्रि-वाधित्य बुद्ध मासिक पत्रिका

धम्मानुशासक
उपसंग्रहायक भिक्षु ज्ञानपूर्णिक महास्थविर
'अगममहापणिडत, अगममहासद्भमजोतिकथज'

सल्लाहकार

भिक्षु धर्मगुप्त महास्थविर
भिक्षु भद्रिय महास्थविर
भिक्षु बोधिज्ञान महास्थविर

सम्पादक
भिक्षु विमलो स्थविर

मो. ९८४९५९८३३

विशेष सहयोगीहरु
भिक्षु चन्द्रिमो
भिक्षु रेवतो

आर्थिक व्यवस्थापक/प्रायोजक
कपिल शाक्य

प्रविता शाक्य

सितापाइला, काठमाडौं
मो. ९८५९०६९८५

विज्ञापन व्यवस्थापक
कृष्ण गोविन्द महर्जन
मो. ९८५९१७२३९५

वितरण व्यवस्थापक
रामकृष्ण महर्जन
मो. ९८४९१३४४४४

वितरकहरु
गौतम तुलाधर
कृष्ण प्रताप महर्जन
जमुना महर्जन
सनम महर्जन

सेटिङ्ग/मुद्रण
आइडियल प्रिण्टिङ प्रेस
र्वार्को, ललितपुर, फोन: ५५३०५२२

मूल व्यवस्थापन
श्री सिद्धिमंगल बुद्ध विहार
सिद्धिपुर, महालक्ष्मी नगरपालिका-६

प्रकाशक/सम्पर्क कार्यालयः

त्रि-बोधि विपश्यना ध्यान केन्द्र
सिद्धिपुर, ललितपुर, फोन: ५५८९४९५
E-mail: pashavimalo@gmail.com
tribodhirastra@gmail.com


सम्पादकीय



बुद्ध भन्तु हुन्छ संसारमा गुण लाउने र गुण तिर्ने दुई थरीका मानिसहरु दुर्लभ छन् । गुण लाउने र गुण तिर्ने गुणधर्मलाई सत्पुरुषहरुको स्वभाव धर्म भनेर पनि चिनिन्छ । गुण लाउनु, गुण तिर्नु दुई गुणधर्म भनेका शुद्धचित्तको उपज हो । शुद्धचित्त भित्रमात्र गुणधर्मको विकास हुन्छ । गुणधर्मले मात्र व्यक्तिको विकास हुन्छ । अनि मात्र व्यक्ति भित्रका अवगुण निकास हुन्छ ।

गुण लाउने व्यक्ति बाँचुन्जेल पनि सबैको माझ प्रिय हुन्छ भने मनुष्य, अमनुष्य, देव ब्रह्महरुको सम्म अति प्रिय हुन्छ र यो लोक पश्चात परलोक सम्म पनि उसको किर्ति फैलिन्छ अनि दिवंगत हुँदा पनि उसलाई हर व्यक्तिले आफ्नो हृदय भित्र जिवित बनाउँछ । त्यसैले मृत्यु पश्चात पनि यस लोकमा जिवित रहने हो भने अवश्यमयव गुण धर्म अभिवृद्धि गर्न सक्नु पर्छ । गुण विनाको मानिस मृत्यु पश्चात उसको अस्तित्व रहैदैन यस लोकमा ।


हृदयमा गुणधर्म अभिवृद्धि गर्नु भनेकै हृदय शुद्धिकरणको मार्गमा अग्रगमण गर्नु हो । गुणधर्म अभिवृद्धि हुनेबित्तिकै हृदयमा भएका विकार, विसंगति आदि नकारात्मक विषयहरु शिथिल भई सकारात्मकताले स्थान लिन्छ । सकारात्मकताले व्यक्तिलाई सकारात्मक रूपमा विकास गर्छ । जीवन सकारात्मक रूपमा सफल हुन्छ । सार हुन्छ, सार्थक हुन्छ । जीवन सन्तोषको प्रतिबिम्ब हुन्छ अनि सन्तोषको कारण हेतु जीवन सुखमय हुनेमा दुईमत छैन । त्यसैले सुख चाहिने हरकोहीले आफ्नो हृदय भित्र विद्यमान, विकार, विसंगति, विकृतिलाई हताएर सकारात्मक उन्नति प्रगति चाहनेले जसरी फिटकीरी ढुङ्गा धमिलो पानीमा राख्दा पानी सफा कन्चन हुने स्वभाव धर्म हुन्छ फिटकीरीको शुद्ध गर्न स्वभाव धर्मको कारण हेतु धमिलो पानीसम्म प्रयोग र सेवन गर्नु योग्य भए भैं गुणधर्म अभिवृद्धि गर्नेले पनि हृदयमा भएका अकुशल रूपी मैल हटाएर हृदय कन्चन परिशुद्ध गर्न सक्छ र जसरी फिटकीरीको कारण हेतु जल सेवक योग्य भए भैं गुणधर्म अभिवृद्धि गर्ने व्यक्ति पनि संगत र सेवनिय व्यक्ति हुन्छ, यहाँ सम्म की त्यस्ता व्यक्तिलाई मानिसले मात्र नभई देवब्रह्म अमनुश्यहरुले सम्म सेवन गर्दछ । उ सबैको प्रिय हुन्छ । ऊ सबै माझ आदरणीय हुन्छ उसको चैतर्फी यशकिर्ति फैलिन्छ । फूलको सुगन्ध त हावाको बेगसंग मात्र फैलिन्छ तर गुणी व्यक्तिको यशकिर्ति बिना हावाको बेगमा टाढै सम्म निरन्तर फैलिन्छ । यस लोकमा मात्र हैन परलोक सम्म पनि किर्ति फैलिन्छ । उसलाई यस लोक र परलोक दैवलोकमा सुख शान्ति प्राप्त हुन्छ । त्यसैले भगवान् बुद्ध भन्तु हुन्छ, यस लोकमा गुण लाउने र गुण तिर्ने दुई थरीका व्यक्तिहरु दुर्लभ छन् । त्यसैले बुद्धद्वारा प्रशंसित व्यक्ति भएर जिउनु कति सुखकर होला आजै देखि अभ्यास किन नगरौं ।



अग्नमहापणिडत महोपकारक महाशी सथादो महास्थविरज्यूले

देशना गर्नुभएको

महान् धर्मचक्र सूत्रोपदेश



पहिलो उपदेश दिनका निमित्त निरीक्षण

सात स्थानमा सात-सात दिन गरी जम्मा ४९ दिन विहार गरी बस्नु भएपछि (५०) पचासौ (आषाढ शुक्ल षष्ठी) को दिन भखेर बताइसकेको अजपाल निग्रोथ पनि फर्केर आउनु भयो । त्यहाँ बस्नुहुँदै “कसलाई पहिले उपदेश दिनुपर्ला, कसले यस धर्मलाई तुरुन्त छिटै जानी बुझी लिन सक्ला नि” भनी तथागतले उपदेश गर्नका निमित्त निरीक्षण गर्नुभयो । त्यसरी निरीक्षण गरिहर्नु हुँदा “कालाम गोत्रका आलार ऋषि पञ्चावान् हो, जान्ने-बुझ्ने हो, तीक्ष्ण बुद्धियुक्त पनि हो, पञ्चा रुपी चक्षुमा क्लेश-धूलो (कचिंगल) कम भइरहेको धेरै समय भइसक्यो, उही आलारलाई उपदेश दिन पाए असल होला, उसले यो धर्मलाई तुरुन्त बुझ जानीलिने छ” भनी प्रकृति-चित्तमा उदायो ।

त्यस प्रकारले निरीक्षण गर्नु भएकोमा चाँडै बुझिलिने व्यक्तिलाई पहिले उपदेश दिने भन्ने लक्ष्य थियो । त्यो लक्ष्य बडो महत्वपूर्ण थियो । अहिलेको युगमा नयाँ अध्ययन क्षेत्र खोल्ने गर्दा ज्ञानवान् विद्यार्थीहरु उत्पन्न हुनु आवश्यक छ । ती ज्ञानवान् विद्यार्थीहरुले अनेकौं परीक्षा उत्तीर्ण गरे मात्र त्यो अध्ययन क्षेत्र प्रसिद्ध भई विकास हुँदै आउनु सरल हुने गर्दछ । त्यो जस्तै नै नयाँ कर्मस्थान स्थल खोल्ने गरिंदा पनि श्रद्धा, छन्द, वीर्य, स्मृति, पञ्चा युक्त असल व्यक्तिहरुको आवश्यकता पर्दछ । त्यस्ता व्यक्तिहरुको थालनी गरी उद्योग र अभ्यास गर्दै लगे मात्र ज्ञान विशेष धर्म विशेष शीघ्रताशीघ्र देखिने हुँदछ । त्यसो भए मात्र अस्तु अस्तु अनुशारण गर्दै उद्योग र अभ्यास बढाउदै लैजानेछन् । यदि शुरुमा उद्योग र अभ्यास गर्ने व्यक्तिहरु श्रद्धा, छन्द, वीर्य, स्मृति, पञ्चाहीन भएकाहरु वा बृद्ध-बृद्धा भई शक्ति सामर्थ्य नभएकाहरु हुन गए त्यस्ता व्यक्तिहरु समाधि ज्ञान विशेषमा पुग्न, भेट्न जान सजिलै सक्नुहुन्न । ती प्राथमिक योगीहरुले विशिष्ट प्रकारले देख्न-बोध गर्न नसकेमा, ज्ञान विशेषलाई छिटै उपलब्ध गर्न नसकेमा, अन्यान्य मानिसहरु अनुशारण गर्दै उद्योग र अभ्यास गर्नका निमित्त मन लाउन उत्साहित नभई सुदृढतासित रहन छोडै

जाने गर्दछन् ।

त्यसो हुनाले नयाँ कर्मस्थान स्थलमा ज्ञान विशेष धर्म विशेष सिद्ध हुन सजिलै सकिने व्यक्तिहरुलाई छानेर लिनु आवश्यक छ । मैले स्मृतिप्रस्थान विपश्यना कर्मस्थान सबैभन्दा पहिले सिकाउने-बुझाउने गरेको अवस्थामा भाग्यवस विशेष छानी रहन नपर्ने गरी नै विशिष्ट व्यक्तिहरु तीनजना देखिन आए । तिनीहरु हाम्रा आफै दाजु-भाई समूहका नै थिए । उनीहरुले उद्योग र अभ्यास गर्दै तीन दिन भित्र उदय-व्यय ज्ञानमा पुगी तेज प्रकाश प्रीति प्रश्नव्य आदि उपलब्ध गरिकन अत्यन्तै हर्ष र प्रसन्नता हासिल गरिरहे । उनीहरुले उद्योग र अभ्यास गरेको तरीकालाई भने विपश्यता प्राथमिक उपदेश आदिमा उल्लेख गर्दै दर्शाइसकेको छु । त्यस प्रकारले सबैभन्दा पहिले शुरु गरेर उद्योग र अभ्यास गर्दै लाने व्यक्तिहरुले अति वेगले ज्ञान विशेषहरु उपलब्ध गरिलिएको हुँदा महाशी स्मृति प्रस्थान विपश्यता कार्य अहिले भइरहे भै विश्वव्यापी प्रचार प्रशार हुन थालेको हो ।

यस प्रकारले द्रुतगतिमा जान्नु-देख्नु आवश्यक हुनाले तथागतले तीव्र वेगले जान्न-देख्न सक्ने व्यक्ति आलारलाई पहिले उपलेश बताउन हुन निरीक्षण गर्नु भएको थियो त्यसरी निरीक्षण उनले मात्र प्रकृति चित्तद्वारा गर्नु भएको थियो । ज्ञान विशेषद्वारा निरीक्षण गर्नु भएको थिएन त्यसैले त्यस बेलासम्म आलार छ कि छैन भनी ज्ञानद्वारा निरीक्षण गरिसक्नु भएको हुनुहुन्नथ्यो । त्यसै बेला तथागतको मनोविचार थाहा पाएका एकजना देवताले, “भन्ते ! आलार परलोक हुनुभएको सात दिन भइसके” भनी निवेदन गरे । तब तथागतले पनि ज्ञानद्वारा निरीक्षण गरि हेर्नु भयो । निरीक्षण गरि हेर्नु हुँदा आलार सात दिन अघि परलोक भएर उसले प्राप्त गरिराखेको ध्यानकुशलको प्रभावले आकिञ्चन्यायतन भन्ने अरुप भूमिमा पुगिबसेको देखी-बुझी लिनुभयो त्यसबेला तथागतले -

महाजानियो खो आलारो कालामो - कालामो -
भन्दै मनमनै गुनगुनाउनु भयो ।

**सात दिन अधि मात्र मृत्यु हुनाले
मार्गफलबाट परिहानि**

कालामो = कालाम गोत्र भएको, आलारो = आलार, महाजानिया = साहै परिहानिमा परेर गयो-भन्दै गुनगुनाउनु भयो । कारण के थियो भने - यदि आलारले तथागतको उपदेश सुन्न पाएको भए तत्क्षण तुरुन्त धर्मलाई जानी - अवलोकन गरी अरहत्त मार्ग फल लाभ गरिकन अरहन्त समेत हुनसक्ने । त्यहाँ सम्मको विशिष्ट गुणानुभाव भएर पनि (७) सात दिन जिति मात्र अधि मृत्यु भइगएकोले कुनै धर्म विशेष सम्म पनि लाभ गरेर जान पाएन । उ पुगीरहेको आकिञ्चन्यायतन भूमि भनिने पनि रूप नभएको र चित्त चैतसिक नाम धर्म मात्र भएको हो । रूप विहिन हुनाले सुन्न सकिने कान पनि नहुने । तसर्थ त्यहाँ उकहाँ गाएर उपदेश दिन पनि नमिल्ने । त्यस भूमिको आयु पनि साठी हजार कल्प छ । त्यो आयु सकिएर च्यूत भएर आयो भने मनुष्य जन्ममा फेरी उ आइपुग्छ त्यसबेला पनि बुद्धोपदेश सुन्न पाउने होइन । त्यसकारण पृथग्जनका रूपमा उसले संसारमा कर्म अनुसार भट्की धुमिहिङ्दूनुपर्ने हुनेछ । चार अपायमा पुगेर पनि दुःख कष्ट धेरै पल्ट अनुभव गर्नुपर्ने छ । त्यसैले आलार सात दिन अधि मात्र मृत्यु भएर गएकोले साहै परिहानिमा परेर रहनुपर्यो - भन्दै मनमनै गुनगुनाउनु भएको थियो ।

अहिलेको अवस्थामा पनि हामीले बताइरहेको स्मृतिप्रस्थान कार्यधर्म नसुनीकन वा सुने पनि, कानमा परे पनि उच्चोग र अभ्यास गर्न नपाउदै मरेर गएका मानिसहरुको समूहमा यस्तरी धर्म विशेषहरु लाभ गर्न योग्य, लाभ गरिलिन सुहाउँदो भएर पनि केही लाभ गर्न नगरिकनै हानिमा परेर जानेहरु होलान् । तसर्थ अब यस धर्मलाई सुन्न पाएका सत्पुरुषहरुले त त्यसरी परिहानि हुन

नदिनका निम्ति विशेष होश राख्ने गर्नुपर्ला ।

एक दिन अधि मात्र मृत्यु हुनाले परिहानि

त्यस पछि रामपुत्त=रामाचार्यको पुत्र (शिष्य) उदक ऋषिलाई प्रथम उपदेश दिनका निम्ति तथागतले पुनः निरीक्षण गर्नुभयो । त्यसबेला एकजना देवताले “उदक ऋषि प्रथमयाममा परलोक भइसके” भनी निवेदन गरे । तथागतले ज्ञानद्वारा निरीक्षण गरि हेर्नुहाँदा “उदक ऋषि प्रथमयाममा परलोक भएर उसले प्राप्त गरिराखेको नैवसंज्ञानासंज्ञायतन ध्यान कुशलको आनुभावले नैवसंज्ञानासंज्ञायतन भूमिमा पुगिरहेको” देख्नुभयो । त्यो भूमि पनि रूप बिनाको भूमि हो । त्यहाँको आयु ८४ हजार कल्प छ । ३१ भूवन भनिने लोकमा त्यो भूमि सबैभन्दा माथिको भूमि हो । त्यसैले भवग-भवाग, सबैभन्दा उच्च र श्रेष्ठ भूमि पनि भनिन्छ । त्यहाँ पनि उपदेश सुन्न सकिन्ने । त्यहाँबाट च्यूत भएर मनुष्य लोकमा आइपुगेरै पनि उपदेश सुन्ने अवसर हुन् । तथागतको उपदेश सुन्न पायो भने त तत्क्षण भित्रै अरहत्त मार्ग फलसम्म धर्म विशेष जान्न देख्न सकिन्छ । तैपनि एक रात (१२ घण्टा) जिति अधि (छिँडै) मरण हुन गएकोले लाभ गर्न योग्य, लाभ गर्न सुहाउँदो धर्म विशेषबाट परिहानिमा परेर जानपर्यो । तसर्थ तथागतले - रामपुत्त = रामाचार्यको पुत्र (शिष्य), उदको = उदक ऋषि, महाजानिया = साहै नै परिहानिमा परेर गयो भनी मनमनै भुन्भुनु गर्नुभयो ।

त्यसपछि कसलाई चाहिं प्रथम उपदेश गर्नुपर्ला त भनी फेरी पनि निरीक्षण गर्नुहाँदा पञ्च वर्गीय पाँचजना भिक्षुहरु प्रथम उपदेशका निम्ति देखिन आए । उनीहरुको वासस्थान ज्ञानद्वारा निरीक्षण गरी हेर्नुहाँदा वाराणसी प्रदेशको मृगादावन कहलाइने वन-क्षेत्रमा बसिरहेका देख्नुभयो ।

बाँकी अर्को अंकमा....






स्यादो ऊ. पण्डिताभिवंशद्वारा उपदेशित सतिपट्ठान विपश्यना ध्यान भावना निर्देशन

पण्डितारामा विपश्यना ध्यान केन्द्र

म्यानमार, येंगून



गतांशबाट कमशः.....

मानसिक बल एक :-

समथ भनेको चित्तलाई शान्त गरी पठाउने धर्म हो । अर्को किसिमले भन्ने हो भने चित्तको विद्धनबाधक भइराखेको कामछन्द नीवरण आदि क्लेशधर्महरूलाई शान्त पार्ने धर्म हो । समथ भनेको समाधि भएमात्र नामरूपधर्मलाई छुट्टाई छुट्टाई जाने बुझेदेखि लिएर सहीज्ञानहरू कमिक रूपमा, अभिवृद्धि भई भाविता गरिरहेको आरम्भणको अनित्य, दुःख, अनात्म स्वभावलाई जान्नेबुझ्ने अनुभव हुने विपस्सना ज्ञान उत्पन्न भएर आउने हो । समथ भनेको समाधि नै छैन भने विपस्सना ज्ञान पनि उत्पन्न हुँदैन । चित्त शिथिल र गह्नंगो भई, बलशक्तिहरू सिधिएर थाक्ने, थक्कित हुने अवस्था जस्तो भएर जाने हुन्छ भनेर सम्म पनि भगवान बुद्धले आज्ञा गरिराख्नु भएको छ । उहाँको त्यस वचनलाई राम्रो संग केलाएर ग्रहणगरी भखेर अभ्यास गरेका योगीहरू देखि नै होस, यो मेहनत, वीर्य अति नै आवश्यक छ । “आतापवीर्य” आवश्यक छ ।



यस स्थानमा भगवान बुद्धले प्रयोग गर्नुभएको एउटा शब्द अति नै अर्थपूर्ण छ । अरु अरु स्थानहरूमा जस्तो वीर्य, उत्साह इत्यादि शब्द प्रयोग नगरिकन “आताप” भनी प्रयोग गरिराख्नाको यहाँ अर्थ

छ । चित्तसन्तति क्लेशबाट भिजिएर गह्नंगो हुने अवस्था नहोस भन्नाको खातिर जहिले पनि उद्योग र प्रयास कोसिस गरी प्रोत्साहित गरिरहने किसिमले (उर्जा प्रदान गर्ने), क्लेशहरू सुकेर चलाख भई, स्फूर्ति भई उत्साहित होस भन्ने मनसायले चित्तको बलशक्ति जहिल्यै पनि विद्यमान गरिराख्नको लागि यो आताप वीर्यलाई सम्बन्ध बनाई देशना गर्नु परेको हो भन्ने कुरा अति नै प्रष्ट भइराखेको छ ।

मेहनत, उद्योग शुरु गर्ने :-

त्यस वीर्यलाई ग्रन्थमा देखाइराखेअनुसार तीन प्रकारका छन् । १) आरम्भधातु- मेहनत, उद्योग शुरु गर्नु । २) निक्कमधातु- एकतह बृद्धिगरी आलस्यपनबाट मुक्त हुनेगरी मेहनत, उद्योग गर्नु । अलस्यपन भनेको थिनमिद्ध नै हो । ३) परक्कमधातु- एकपछि अर्को कमिक रूपमा बृद्धिगरी मूलगन्तव्य स्थानमा पुग्ने बेलासम्म पनि मेहनत, उद्योग गर्नु । यसरी ग्रन्थमा वीर्यधातु तीनवटा देखाइराखेको छ । अहिले यहाँ सतिपट्ठान ध्यान भावना अभ्यासरत योगीहरू भाविता गर्ने विधि थाहा पाएकाले सबभन्दा पहिले बसेर अभ्यास गर्ने बेला पेटमा मन ढृढ रूपमा राखी स्वाभाविक रूपले स्वासप्रस्वास गर्ने बेला पेट फुलेर आउँछ, पेट सुकेर जान्छ । त्यो पेट फुलेको, सुकेकोलाई ढृढ रूपमा भाविता

गर्न सक्नको लागि सर्वप्रथम पहिले भैनसकेको वीर्य मानसिकशक्ति उत्पन्न गरेको, यो वीर्यलाई सबभन्दा पहिले शुरुगरेको स्वभाव भयो । सुकेर जाने अवस्थामा पनि सुकेर गयो भनी अटूट रूपमा भाविता गर्न सक्नको लागि सीघ्र रूपमा भाविता गर्नु, यो पनि वीर्य शुरु गरेको नै भयो । शुरुशुरुमा सीघ्र रूपमा भविता गर्ने स्वभाव उत्ति मात्रामा त पाईदैन । साधारण रूपले नै उद्योग अभ्यास गरिरहन्छ । पुनः पुनः फुलेर सुकेर जाने बेलामा पनि अटूट रूपमा निरन्तर भाविता गर्न सक्नको लागि शुरु गरिसकेको वीर्य बलियो बनाउनको लागि फेरी फेरी उद्योग र कोसिस गरिरहनुपर्छ । यसलाई पनि वीर्य शुरु गरेको नै भन्नुपर्यो ।

चंकमण गर्ने बेलामा पनि खुट्टामा मन दृढपूर्वक राखी पाइला सार्ने हरेक पल्ट भाविता गरिरहेको चित्त आरम्मणमा पुऱ्याउन निरन्तर उद्योग गरिरहनुपर्छ । उठाइरहेका हरेक, सारिरहेका हरेक, बिसाइरहेका हरेक पल्ट भाविता गर्न सक्नको लागि अटूट रूपमा उद्योग र अभ्यास गरिरहने हो । यो अत्ति नै महत्वपूर्ण छ । आरम्मणवाट बाहिर नपठाउनको लागि जहिले पनि कोसिस गरिरहनु पर्ने स्वभाव यो पनि मेहनत, उद्योग शुरु गर्नु नै हो । अरु अरु भाविता गरिसकेका आरम्मणहरू दृढ रूपमा भाविता गर्न सक्नको लागि कोसिस उद्योग गरिरहनु पनि मेहनत, उद्योग शुरु गरेको नै भयो ।

यो गलत भयो :-

यसरी पेट फुलेको सुकेको देखि लिएर उत्पत्तित सम्पूर्ण आरम्मणलाई कोसिस गरी भाविता गरिरहने बेलामा केहि कारणवश चित्त सुस्त र खुकुलो भई थकित भएर आयो भने चित्त भित्र भित्र खुम्चिएर मानसिक बलशक्तिहरू उत्पन्न नगरीकन, उत्साहित नभैकन खुकुलिएर जान्छ । “थिन” भित्रिएको हो । त्यस पछि बलशक्ति क्षीण भएर थकित अवस्था भयो भने त “मिद्ध” भित्रिएको भयो । यसैलाई नै निदाउनु भनिन्छ । बलशक्तिहरू त्यक्ति वृद्धि गर्ने इच्छा र छन्द पनि हुँदैन । कति व्यक्तिहरूले त विचार गरिरहन्छ “ध्यान अभ्यास गर्नु भनेको सजिलो छैन रहेछ । स्वतन्त्र छैन रहेछ । निदाउन मन लागेतापनि निदाउने मौका छैन रहेछ ।” ती व्यक्तिहरूमा त्यस क्षणमा नै मन धेरै मात्रमा

खसिसकेको हुन्छ । “यहाँ ध्यान बस्न आएको गलत भयो ” भनेर सम्म पनि विचार गरिरहन्छन् । मानसिक बलशक्ति क्षीण गरिदिने यो त्यो विचारले पनि मन थकित भइरहन्छ । मन थकित भयो भने शरीर पनि थकित हुने स्वभाव हुन्छ ।

बृद्धिपूर्ण भाविता गर्नु :-

थिनमिद्ध पछि “कोसज्ज” भन्ने नराम्रो धर्म भित्रिने हुन्छ । यहाँ यो शब्द मात्र फरक हो । अर्थ त उस्तै उस्तै नै हो । “कोसज्ज” भनेको चित्त पछाडि हत्ते स्वभाव नै हो । साँचै उत्तम, श्रेष्ठतम काम गर्ने बेला उत्साह नभइकन आलस्यपन वृद्धि हुने हो । लौकिक कामकाजमा पनि गर्न सक्ने बलशक्ति सामर्थ्य भएतापनि अलिछ मान्ने व्यक्तिलाई दायाँ बायाँका अरुहरूले गाली गरिरहन्छ “अत्ति नै अलिछ मान्छे, अत्ति नै अलिछ मान्छे, यत्ति सम्मको अलिछ मान्छे खान, लाउन बस्नको लागि कहाँ उचित हुन्छ । यसरी अलिछ भइरह्यो भने यो समाजमा बसिनसक्नु हुन्छ” इत्यादि रूपले दायाँ बायाँ चारैतिरका मानिसहरूले दोषारोपण गरिरहन्छ । गाली गरिरहने हुन्छ । त्यसरी गालि खाइरहनु पनाको कारणलाई “कोसज्ज” भनिन्छ ।

त्यस कोसज्जमा पुर्यो भने त त्यति सजिलो भएन । अलिछ भएर अरुहरूले आरोप गराउने अवस्था सम्म, गाली गर्ने अवस्था सम्म पुर्यो भने यो अवस्थामा त थिनमिद्ध अधिक मात्रमा परिपक्व भएको भयो । त्यसैले त्यस “कोसज्ज” जस्तो स्वभावलाई नाघेर जानसक्ने बेलासम्म आफ्नो वीर्य वेग वृद्धि गरी उठाइदिनुपर्छ । उठाइ दिएकोले माथि आयो भने त्यस वीर्यलाई एक तह वृद्धि भएर आएको वीर्य भनिन्छ । त्यसलाई “निक्कमधातु” भनिन्छ । निक्कमधातु- एक तह वृद्धि भई आलस्यपनबाट मुक्त हुने गरी कोसिस र उद्योग गर्ने वीर्य । कोसिसै नगरीकन त्यसै हार मान्ने हो भने “निक्कमधातु” वृद्धि हुँदैन । प्रारम्भिक मेहनत, वीर्य नै त्यही घुम्चिएर माथि उठन सक्दैन । उत्साह पनि हुँदैन । शक्ति सिधिएर थकित भएको जस्तो भई चित्त गिलो न गिलो भई धिक्का पर्न जान्छ । कडा भएर जान्छ । केहि गरी अरुहरूले प्रेरणा प्रदान गरेतापनि त्यस व्यक्तिदेखि रीस उठ्ने स्वभाव हुन्छ । अत्ति नै डरलागदो धर्म हो । यो “कोसज्ज” भन्ने

अवस्थामा पुगेमा या कोसज्जबाट मुक्त हुने बेला सम्ममा
वीर्य बृद्धि गरी अभ्यास गर्नेलाई “निकक्धातु” भनिन्छ ।

चासो नलेउ :-

थिनमिद्दलाई राम्रो सँग नाघेर जान सक्यो भने धेरै
सन्तुष्ट हुने ठाउँ रहन्छ । चित पनि स्वच्छ, स्फूर्ति भई
जाने, बस्ने पनि हल्का र सजिलो भझरहने हुन्छ । चित
छिटो छिटो चलाख पनि भएर आउँछ । बाधा, कठिनाईहरू
आउने बेलामा पनि आँटिलो हुन्छ ।

प्रज्ञाज्ञान लाभ गरी लिनको लागि भाविता
गरिरहने बेला शरीरमा केही अलि दुखेर आयो भने गढ़
यौला नूनले छुँदा खुम्चिएर पछाडि हत्ते जस्तैको स्वभाव
हुन्छ । दुखेको स्थानमा दृढतापूर्वक मन राखी दुखाईको
स्वभाव जान्नेबुभने गरी दृढतापूर्वक भाविता गर्नुपर्ने
ठाउँमा, यता खुट्टा मिलायो, यता साच्यो, दुखाई बृद्धि
अभ हुन्छ भनेर डराई खुट्टा फेरिरह्यो । दुखाई पनि
अति भएर आयो भने, तीव्र भएर आयो भने मर्छ की
भनी डराइरहन्छ । शरीर र प्राणको चिन्ता लिइरहने
स्वभाव विद्यमान भझरहेको छ । शरीरको पनि माया
लिइरह्यो । प्राणको पनि माया लिइरह्यो । शरीरमा दुख्ला
की भनेर पनि डराइरह्यो । मर्छकी भनेर डराइरह्यो
भने क्रमिक रूपमा कठिनाईहरू बृद्धि भएर आएको
भयो । कठिनाईको बेला “शरीर र प्राणको माया नलिकन
बास्ता नराखी क्रु बन्न सक्नुपर्छ” भने भनाईअनुसार
शरीरको पनि माया लिई नराख्नु, प्राणको पनि माया लिई
नराख्नु । शरीरमा दुख्ला भनेर पनि नडाराऊ । प्राण जाला
भनेर पनि नडाराउनु । आँटिलो भई भाविता गर्नुपर्छ
भनिराखेको छ ।

दुखेतापनि रमाईलो :-

यसरी आफ्नो मन दृढ बनायो भने मन उत्साहित
भएर आउँछ । अनि आफुलाई भझरहेको वेदना गम्भीर
रूपमा, गहिरो रूपमा भाविता गर्ने बेलामा समाधिवल,
प्रज्ञाबलहरू पूर्ण भएर आउँछ । ती बलहरू पूर्ण नभैसकेको
बेला “कहाँ दुखेको, घुँडामा दुखेको, खुट्टा भम्भमाएको,
धाड दुखेको” इत्यादि अनुसार स्थानको रूपमा यी
रहिरहन्छ । “मेरो शरीरमा कहाँ के हुनलागेको होला
..... दुखेको तीव्र भई प्राण पो जाने होकी” इत्यादि
रूपमा स्कन्ध स्कन्ध शरीर रूप प्रकट भझरहे सम्म मेरो

शरीर, म भन्ने भाव रहिरहन्छ ।

तर पछि दृढतापूर्वक, गहिरो रूपमा भाविता
गर्नेबेला दुखिरहेको वेदनामात्र देखिरहन्छ । दुखिरहेको,
भम्भमाइरहेको, कटकत्याइरहेको, धिक्का परेकोमात्र प्रकट
हुन्छ । कहाँ दुखिरहेको,, भम्भमाइरहेको, कटकत्याइरहेको
भन्नै हुदैन । दुखिरहेको वेदनाहरू स्थिर भझरहेको स्थान
भन्ने हुदैन । वेदना स्थिर भझरहेको स-साना स्थानहरूलाई
एउटै समूह बनाएमा मात्र म भन्ने प्रकट हुने हो ।

अब त्यस्तो स्थानहरूबाट मुक्त
भझसकेकोले ससानो स्थान नभएको कारण
समूहगत रूपमा विद्यमान म भन्नेभाव पनि रहदैन ।
दुखेको स्वभाव (वेदना) मात्र देखिरहन्छ । त्यो अवस्थामा
म भन्ने भावप्रति पनि चिन्ता लिइरहनुपरेन । मलाई
दुख्छ भनेर पनि डराइरहनु परेन । म मर्छ की भनेर
पनि डराइरहनु परेन । दुखेको वेदना र भाविता गरिरहेको
स्वभाव, यी दुईटामात्र प्रकट भझरहन्छ । त्यसरी दुखेको
वेदना मात्र छुटाई देखनको लागि आँटिलो भई भाविता
गर्नुपर्छ । आँटिलो भई भाविता गरेकोले दुखेको
स्वभावहरू एकभाग पछि अर्को टुका भएर गई विस्तारै
कम भएर गैसकेपछि दुखेको स्वभाव धर्महरू विलाएर
जान्छ । शान्त, निर्मूल भएर जान्छ । हल्का सजिलो भएर
आउँछ । पहिला भने अतिनै दुखेकोले खुट्टा सारो की भन्ने
विचार गरिरहने हो । दृढतापूर्वक आँटिलो भई भाविता
गरेको कारण खाली दुखेको मात्र प्रकट भएर आएको बेला
त्यो क्षणमा भाविता गरिरहनु तै भन रमाइलो भए जस्तो
हुन्छ । दुखेतापनि रमाइलो भएर आउने हुन्छ ।

चुनौती दिन सक्ने वीर्य :-

पछि यो वेदना नाघेर जाने आवस्थामा मन भित्र
साहस बृद्धि भएर आउँछ । “ओहो.... म त नाघेर जान
सिकिदैन की भन्ने लागेय्यो । शरीर र जीवनको सुर्ता र
पीर लिई आसन फेरौ कि जस्तो मनसाय लिइरहेको थिएँ
तर अहिले आँटिलो भई भाविता गरेको बेला फेरै नपर्ने
गरी यी सम्पूर्ण नाघेर जान सक्यो वा” भन्नेभाव उत्पन्न
हुन्छ । त्यहाँनिर वीर्य प्रष्ट रूपमा प्रकट भएर आयो । वीर्यको
अर्को अर्थ परिवर्तन भएर आयो वीर्य भनेको साहसी
स्वभाव रहेछ” भनी आफ्नो व्यक्तिगत अनुभवले बुझेर
आयो । आँट बृद्धि भएर आयो । शक्ति बृद्धि भएर आयो । पछि

पछि उत्पन्न भएर आउन सक्ने वेदनाहरूलाई पनि “ल, आऊ वेदना” भनी चुनौती दिन सक्ने हुन्छ। वीर्य अति नै विकसित भएर आयो। आँटिलो भई सभामा उभिन सक्ने हुन्छ। यसरी सभासामु अभिन सक्ने गरी भाविता गर्नुपर्ने रहेछ। भाविता गरिरत्यो भने अल्छ भइरहने स्वभावलाई नाघेर जान्छ। वीर्यको वेग पनि अधिक मात्रामा बृद्धि भएर आउँछ। आफु डराइरहेका वेदनाहरूलाई पनि चुनौती दिनसक्ने अवस्थामा पुग्नेहुन्छ। यसरी वीर्य पनि विशिष्ट रूपमा बृद्धि भएर आउँछ। वेदनासहित भाविता गर्न योग्य आरम्मण विषयबस्तुहरूको शुरु, मध्य, अन्त उत्पत्ति हुने, विनाश हुने, दुःख हुने स्वभाव आकार प्रष्ट भएर आयो। अनित्य स्वभाव देखिन आयो। दुःख स्वभाव बुझिएर आयो। उत्पत्ति विनाश पनि सीघ्र रूपमा भइरहेको देखिन आयो। कमिक रूपमा यसरी तत्क्षण बृद्धि भएर आउँछ। मेहनत, उद्योग शुरु गरी भाविता गर्ने वीर्य, पुनः एकतह बृद्धि गरी भाविता गर्ने वीर्य पनि क्षणभरमा नै गति अधिक रूपमा बृद्धि भएर आउँछ।


यसरी गति बृद्धिको कारण आँटिलो भई दुखेको वेदनालाई सम्म पनि चुनौति दिन सक्ने वीर्य “आरद्धवीरिय” को रूपमा आउँछ। आरद्धवीरिय भनेको भाविता गरी आइरहेको हुनाले अधिल्लो अधिल्लो वीर्यको सहयोग पाएर विशिष्ट भएर आएको वीर्य हो। पहिलै फुलेको सुकेको स्वभावदेखि उत्पत्तित सम्पूर्ण आरम्मण अटूट रूपमा भाविता गर्न सक्नको निम्नि मेहनत, उद्योग शुरुगरी भाविता गरेर आएको आधार, जुन अति नै उत्तम विषय हो। वीर्यतापूर्ण भाविता गर्ने व्यक्तिहरूले अटूट रूपमा भाविता गरेर आएको वीर्य कमिक रूपमा आधार भएर आएको बेला पछि बृद्धि भएर आएको वीर्यहरूमा अधिक गति बृद्धि भएर आउँछ। यसरी गति बृद्धि

भएर आई पहिले भाविता गरेर आएकोले आँटिलो हुने अवस्थासम्म पुगेको वीर्यलाई “आरद्धवीरिय” भनिन्छ।

“पग्गहितवीरिय”

त्यस आरद्धवीरियलाई ग्रन्थमा पग्गहितवीरिय, परि पुण्णवीरिय भनी उल्लेख गरिराखेको छ। तलबाट माथि माथि उठाइदिकाले माथिल्लो तहमा गएको वीर्यलाई “पग्गहितवीरिय” भनिन्छ। उदाहरण:- केहि एउटा बस्तु तलबाट माथि तानेर उठाएर ल्याउने अवस्थामा त्यस बस्तु तानेर उठाएर ल्याएको वेगले बाटो वीचमा पनि रोकिरहेको छैन तल पनि खसेको छैन। विस्तारै कमिक रूपमा माथि उक्सेहै माथि उठेको वीर्य, त्यसलाई “पग्गहितवीरिय” भनिन्छ। वेदना सहेर भाविता गरेकोले वेदनालाई सम्पन्नि नाघेर गई अति नै हल्का, सजिलो हलुङ्गो अवस्थामा पुग्यो भने पहिले पृष्ठभूमि उचित गरी भाविता गरेर आएकोले साहसी स्वभावहरू अधिक रूपमा सुधारिएर आउँछ। सुधारिएर आयो भने त्यसको वीर्य घटेर कम भई भर्ने हुदैन। विचमा पनि रोकिदैन। स्वतः नै वेग बृद्धि भइरहने हुन्छ। फुलेको, सुकेको अवस्था देखि लिएर उत्पत्तित सम्पूर्ण विषय बस्तुहरूलाई उत्पन्न भए अनुसार भाविता गर्नु भनेको पहिले भए नटुतोस भनी असाध्यै कोसिस उद्योग र प्रसास गर्ने नपर्ने गरी स्वत नै उचित रूपमा आरम्मणलाई समाउन सक्ने अवस्था सृजना भएर आएको भयो। उद्योगै गर्न नपरेको जस्तो अवस्था सृजना हुन्छ। विशेष रूपले कोसिस, उद्योग र प्रयास गर्ने नपरेको जस्तो भान हुन्छ। यथार्थतामा त पहिले गरेर आएको उद्योग, प्रयास र कोसिसको वेग यहाँ स्वतः नै समावेश भएर आएको हो।

बाँकी अर्को अंकमा....



गत अंक

त्रि-बोधिरस (बौद्ध मासिक पत्रिका)

समयमै वार्षिक ग्राहक बनी बृद्ध शिक्षा पढौं, पढाओौं, धारण, पालना गरौं।
शासनिक योगदान पुन्याओौं।


प्रकाशक/सम्पर्क कार्यालयः

त्रि-बोधि विपश्यना ध्यान केन्द्र

सिद्धिपुर, ललितपुर, फोन: ५५८९४९५,


E-mail: pashavimalo@gmail.com, tribodhirasa@gmail.com





धेरै जान्दैमा धर्मधर बन्दैन

डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर
अगगमहापण्डित, अगगमहासद्वम्मजोतिकधज, धम्माचरिय



सद्धर्म अथवा सत्पुरुषधर्म धारण गरिराख्ने व्यक्तिलाई 'धर्मधर' भनिन्छ । धर्म वचनद्वारा पनि धारण गरिन्छ, हृदयद्वारा पनि जान्नु स्वभावले पनि धारण गरिन्छ, विद्यमान स्वभावले पनि । अध्ययन अन्वेषण गर्नु श्रवण गर्नु सम्झनु आदिद्वारा कण्ठस्थ पारी धारण गरिराखेका धर्महरु प्रत्यक्ष जीवनमा प्रयोगगरी आचरण अभ्यास र उद्योग नगरेमा आफ्नो अन्तस्करणमा विल्कुल नअडी ओठको टुप्पोमा मात्र अडिरहने भएकोले त्यसलाई ओठे-धारण भन्नुपर्ने हुन्छ । संज्ञाज्ञान संकेतज्ञानको रूपमा धारण गरिराखेको धर्म बहुश्रुतको रूपमा मात्र रहने भएकोले र आफ्नो अधीनस्थ विद्यमान नरहेकोले जान्नुस्वभाव मात्र भएको "ज्ञानधारण" भन्नुपर्ने हुन्छ ।

त्यस्तो नभई कण्ठस्थपारी ओठले धारण गरिराखेका धर्महरुलाई प्रत्यक्ष जीवनमा प्रयोग गरी आचरण अभ्यास र अभिवृद्धि गरिराखेको आफ्नो अन्तस्करणमा प्रतिपत्तिधर्मको रूपमा दृढ़ स्थिर पूर्वक प्रतिस्थापित भइरहने भएकोले हृदयग्राही भन्नुपर्ने हुन्छ । प्रज्ञाज्ञान, सत्यज्ञानको रूपमा सोभै धारण गरिराखेको धर्म बहुश्रुतज्ञान स्वभाव भन्दा माथि उठी आफैमा अन्तर्निहित विद्यमान स्वभाव भएर धारण गरिएको भनेर पनि भन्नु पर्ने हुन्छ ।

लोकजनहरुले धर्मलाई ओठे-धारण गरिराखेको व्यक्तिको कुरालाई भन्दा हृदयदेखि धारण गरिराख्ने व्यक्तिको कुरालाई बढी मान्यता दिन्छन् । ज्ञानस्वभावद्वारा धारण गरिराखेको व्यक्तिको धर्मलाई भन्दा विद्यमान स्वभावद्वारा धारण गरिराखेको व्यक्तिको धर्मलाई बढी मूल्यवान ठान्छन् । लोकजनले सद्धर्मको मूललाई पुद्गल अधिष्ठानद्वारा निर्णय गर्दैन, धर्म अधिष्ठानद्वारा निर्णय गर्दैन ।

पाको बुद्धि भएको शीलवान मित्र पाए सबै प्रकारको बिद्धन बाधा हट्छ । - भगवान् बुद्ध

त्यस तथ्यलाई निम्न कथावस्तुद्वारा प्रष्ट्याउन सकिन्छ ।

बुद्धकालीन अवस्थामा एकजना कुलपुत्र बुद्धशासनमा श्रद्धाराखी भिक्षु भए । उमेर ढल्कीसकेको थियो । धर्मग्रन्थ अध्ययन गर्न समय दिन सकिन्नथ्यो । एक दुई कुरा अध्ययन गरे । भावना धर्म उद्योग र अभ्यास गर्ने प्रक्रिया सिके । अप्रमाद स्मृतिमार्गलाई मात्र राम्रो कल्याण मित्र समक्ष सिके । जंगल भित्र पसी एकलै ध्यानभावनामा लीन भए मार्ग निर्देशन अनुसार कार्यरत भए । केही समय भित्र मै चारमार्ग चारफल ज्ञान लाभ गरी अरहन्त भए ।

एकलै जंगलमा बस्ने भएकोले र धेरै अध्ययन गर्न नपाएकोले एउटा गाथा मात्र वहाँलाई आउँथ्यो । गुरु आचार्यहरुले सिकाएर ल्याएको अप्रमादमार्ग निर्देशन । त्यसैले जंगलमा एकलै बस्दावस्दै त्यही एउटा गाथा पाठ गर्ने बानी थियो । वहाँले त्यो गाथा पाठ सक्याउने प्रत्येक अवस्थामा जहिले पनि वन जंगल पहाड पर्वत निवासी देवी देवताहरुले सारा ठाउँ गुञ्जित हुने गरी साधुवाद दिनेगर्थे । देवताहरुले "ज्ञान र आचरण कस्तो मिलेको, बुझिराखेको धर्मलाई साक्षात् रूपमा आचरण, अभ्यास र उद्योग गर्न कसरी जानेको, लक्ष्यसम्म पुग्नेगरी कसरी उद्योग गर्न जानेको" भनी वहाँलाई प्रशंसा गर्दै साधुवाद दिन्थे ।

वहाँमा एउटै मात्र गाथा आउने भएकोले वहाँको पुरानो नाउँ समेत लोप भई एक+उदान=एकुदान स्थविर भन्ने नाउँ रहन गयो ।

एक समयमा एकुदान स्थविरको बसोबास स्थल त्यस जंगलमा दुई जना त्रिपिटकधर स्थविरहरु आइपुगे । एकएक जनाको ५००/५०० शिष्यहरु पनि

साथमा थिए। त्रिपिटकधर स्थविरहरु आइपुगे भन्ते सुन्ने वित्तिकै एकुदान स्थविर एकदम हर्षित भए। आउने वित्तिकै उपदेशको लागि प्रार्थना गर्न थाले -“भन्ते, म बुढेसकालमा प्रव्रजित भएँ। केही पनि अध्ययन गर्न पाइएन। उपदेश सुन्ने मेरो ठूलो इच्छा छ। म प्रति अनुकम्पा राखी उपदेश गर्नोस्।” अरहन्तमा पनि उपदेश सुन्ने मनसाय छ। वहाँले त्यही धर्ममार्ग अपनाएर आफ्नो स्तर माथि उचाल्नसकेकोले धर्मको गुण उपकार जानी धर्मलाई अत्यधिक महत्व दिनेगर्छ।

एकुदान स्थविरको त्यो प्रार्थना सुनी त्रिपिटकधर स्थविरले “यो जंगलमा धर्मश्रोता परिषद् छत?” भनी सोधे।

“भन्ते, मनुष्य परिषद्को रूपमा त म एकलै नै छु। तर देवताहरु त थुप्रै छन्। तिनीहरुले पनि उपदेश सुन्न्छन्। मैले राती राती एउटै मात्र गाथा पाठ गर्दामा समेत जंगलभरी गुञ्जने गरी साधुवाद दिन्छन्। देवताहरु उपदेश सुन्न असाध्यै मन पराउँदछन्।”

त्यसो भएर दुईजना त्रिपिटकधर स्थविरहरुले पालैपालो गरी उपदेश गर्न थाले। सम्पूर्ण त्रिपिटक कण्ठस्थ पारिराखेका, सारा धर्मका कुरा आउने भएकोले कर्णप्रिय हुनेगरी विभिन्न प्रकारले अलंकृतपारी उपदेश दिए। उपदेशको अन्त्यमा एकुदान स्थविरले साधुवाद दिन्छन्। तर एउटा पनि देवताको साधुवाद सुनिएन। त्यसैले दुबैजना स्थविरहरुले एकुदान स्थविरसंग सोधे -“कस्तो त भाइ, तपाईंले त अधि देवताहरु उपदेश सुन्न मनपराउँदछन् रे नि। हामीहरु उपदेश गर्दागर्दा थाकिसक्यौं, कोही पनि देवताले साधुवाद भनेन नि त? देवताहरुले उपदेश नै सुनेनन् कि क्या हो?”

एकुदान स्थविरले “हो भन्ते, मैले उपदेश गर्दा यतिका उपदेशहरु कहाँ हुन्ये, खाली उउटै मात्र गाथा त हो नि। तैपनि प्रत्येकबार सारा वन जंगल पहाड पर्वतवासी देवताहरुले सम्पूर्ण क्षेत्र नै गुञ्जने गरी साधुवाद दिनेगर्छन्, तपाईहरुले दिएका उपदेश माथि देवताहरुले साधुवाद नदिनुको बारेमा त मैले केही पनि निवेदन गर्न जानिन भन्ते” भनी विन्ति गरे।

अनि दुई जना त्रिपिटकधर स्थविरहरुले एकुदान स्थविरलाई “त्यसो भए तपाईंले जहिले पनि


उपदेश गर्ने त्यो गाथा एकचाटी भन न त” भनी प्रेरणा दिए। एकुदान स्थविरले आफूमा आइराखेको एउटा गाथाको उपदेश नै तुरुन्त पाठ गरिहाले। त्यसबेला वन जंगलद निवासी देवताहरुले सारा जंगल नै उन्नादित हुने गरी साधुवाद दिए। त्यसो हुँदा दुईजना त्रिपिटकधर हरुले त केही भनेनन्। तर वहाँहरुका शिष्य एकहजार परिषदमा असन्तुष्टि फैलियो। यी देवताहरु अन्यायी छन्। हामा गुरुहरुले त्यस्तो व्याख्या गरी उपदेश दिना भने यी देवताहरुले साधुवाद दिएनन्। खाली एउटा मात्र गाथा पाठ गर्दा भने सारा जंगल गुञ्जिनेगरी साधुवाद दिन्छन्। यी देवताहरुले मुख हेरेर काम गर्छन्।” उनीहरुले उपहास गर्न थाले।

देवताहरुले साधुवाद नदिनाको कारण के थियो भने एकुदान स्थविरले एउटै मात्र गाथा पाठ गरे तापनि साधुवाद दिनुमा “वहाँ जान्नु हुन्छ, जानेकै रूपमा आचरण गर्नुहुन्छ, ज्ञान र आचरण मिल्छ। अरहन्तफल समेत लाभ हुनेगरी आचरण गरिराख्नु भएको भएपछि वहाँले धारण गरिराख्नुभएको धर्मको धर्म ओठे-धारण मात्र नभई साँच्चकै आचरणको रूपमा हृदयग्राही पारेर धारण गरिराख्नु भएको कारणले वहाँको धर्म नै खास आत्मीयधर्म, विद्यमान धर्म हो। त्यसरी अन्तस्करणदेखि नै धारण गरिराखेको धर्म, आत्मीय विद्यमान धर्मलाई मात्रै देवताहरुले साधुवाद दिन्छन् रे।

दुबैजना त्रिपिटकधर स्थविरहरुले दिनुभएको उपदेश नरामा त होइनन्। उपदेश असाध्यै रामा छन्। तर दुबै त्रिपिटक स्थविरहरु साधारण पृथग्जन नै रहेका छन्। खाली त्रिपिटक मात्र ओठले धारण गरिराखेका छन्। आफ्नो लागि मार्गज्ञान, फलज्ञान लाभ हुनेगरी उद्योग र अभ्यास गरेका छैनन्। तसर्थ ओठले धारण गरिराखेता पनि खाली श्रुतज्ञान मात्र रहेका छन्, विद्यमान प्रत्यक्षीकृत आत्मीय निजी धर्म भएका छैनन् रे।”

यस कथावस्तुको सारांस हो -

जान्नु मात्र, बिना आचरण, पैदैन मन कसैको।
बन्ध, औषधी खाँदैन वैद्यले, भने जस्तै हुन्छ यो।
भएमा आचरण, हुन्छ प्रशंसा, बुझिन्छ भित्त भो ॥



अङ्गुतरनिकाय

भिक्षु बोधिसेन महास्थविर
अनुवादक



४. समथसुत्तं

५४. “भिक्षुहो ! यदि भिक्षुले अरुको चित्तका कुरा जान्न नसकेमा उसले ‘आफ् नै चित्तलाई जान्न दक्ष हुन्छु’ भनी शिक्षा लिनुपर्छ ।

“भिक्षुहो ! भिक्षुले कसरी आफ्नो चित्तलाई जान्नमा दक्ष हुन्छ ? जस्तै कि भिक्षुहो ! शौकिन स्त्री वा पुरुष वा युवा हुन्छ । उसले सफा ऐनामा वा स्वच्छ जल पात्रमा अनुहार हेर्ने गर्छ— यदि ऐनामा वा जल पात्रमा आफ्नो अनुहार हेर्दा धूलो वा फोहर लागेमा त्यस धूलो वा फोहर सफा गर्न मेहनत गर्छ । यदि धूलो वा फोहर नभएमा प्रसन्न हुन्छ वा भारयमानी सम्फेर मनमनै भन्छ— ‘यो मेरो निम्नित लाभ हो, म परिशुद्ध छु ।’ भिक्षुहो ! यस्तै गरी भिक्षुहरुले प्रत्यवेक्षण गर्छ भने कुशल धर्ममा बहुपकार हुन्छ— ‘के म स्वयम् चित्त-समथ (ध्यान) लाभी हुँ अथवा म स्वयम् चित्त-समथ लाभी होइन ? के म स्वयम् विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना (ध्यान) लाभी हुँ अथवा म स्वयम् विशेषरूपले धर्म विपश्यना लाभी होइन ?’

“भिक्षुहो ! यदि भिक्षुले प्रत्यवेक्षण गर्दा यसरी थाहा पाउँछ कि— ‘म स्वयम् चित्त-शमथका लाभी हुँ, म स्वयम् विशेषरूपले प्रज्ञा-धर्म-विपश्यनाका लाभी होइन’, भिक्षुहो ! त्यो भिक्षुले आफू स्वयमले चित्त-समथमा प्रतिष्ठापित गरी विशेषरूपले प्रज्ञा-धर्म-विपश्यनाको योगमा लाग्नुपर्छ । ऊ पछि गएर चित्त-समथको लाभी र विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना लाभी हुनेछ ।


“भिक्षुहो ! यदि भिक्षुले प्रत्यवेक्षण गर्दा यसरी थाहा पाउँछ कि— ‘म विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना लाभी हुँ, चित्त-शमथ लाभी होइन’, भिक्षुहो ! त्यो भिक्षुले विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना प्रतिष्ठापित गरी चित्त

समथ योगमा लाग्नुपर्छ । ऊ पछि गएर विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना लाभी हुनेछ र चित्त-समथ लाभी हुनेछ ।

“भिक्षुहो ! यदि भिक्षुले प्रत्यवेक्षण गर्दा यसरी थाहा पाउँछ कि— ‘म चित्त शमथ लाभी होइन विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना लाभी होइन’ भिक्षुहो ! त्यो भिक्षुले त्यस कुशल धर्म प्राप्तिको निम्नित प्रबल इच्छा, प्रयत्न, उत्साह, प्रयास, बाधा हटाउन मेहनत गर्ने अनि स्मृतिका साथ सम्प्रजन्य भई बस्छ । जस्तै कि भिक्षुहो ! यदि लगाएको लुगामा आगो लागे वा केशमा आगो लागे आगो निभाउन प्रबल इच्छा, प्रयत्न, उत्साह, प्रयास, बाधा हटाउन मेहनत गर्ने अनि स्मृतिकासाथ सम्प्रजन्य हुनुपर्छ । भिक्षुहो ! त्यो भिक्षुले त्यस कुशल धर्म प्राप्तिको निम्नित प्रबल इच्छा, प्रयत्न, उत्साह, प्रयास, बाधा हटाउन मेहनत गर्ने अनि स्मृतिकासाथ सम्प्रजन्य हुनुपर्छ । ऊ पछि गएर चित्त-समथ लाभी हुनेछ, अनि विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना लाभी हुनेछ ।

“भिक्षुहो ! यदि भिक्षुले प्रत्यवेक्षण गर्दा यसरी थाहा पाउँछ कि— ‘म चित्त-शमथ लाभी हुँ अनि विशेषरूपले प्रज्ञा-धर्म-विपश्यना लाभी हुँ’ । भिक्षुहो ! त्यस भिक्षुले त्यही नै कुशल धर्ममा प्रतिष्ठापित भई उत्तरोत्तर आश्रव क्षय गर्न योगमा लाग्नुपर्छ ।

“भिक्षुहो ! मैले चीवर दुई थरीका हुन्छन् भनी भन्दछु— धारण गर्न हुने र धारण गर्न नहुने । मैले पिण्डपात्र दुई थरीको हुन्छ भनी भन्दछु— धारण गर्न हुने र धारण गर्न नहुने । मैले गाउँ र शयनासन दुई थरीको हुन्छ भनी भन्दछु— उपयोग गर्न हुने र उपयोग गर्न नहुने । मैले गाउँ र शहर दुई थरीको हुन्छ भनी भन्दछु— बस्न हुने र बस्न नहुने । मैले जनपद प्रदेश



मिलिन्द-प्रश्न

९. पानीमा प्राणविषयक प्रश्न

१९. “भन्ते नागसेन ! आगोमा पानी राख्नाले ‘बुदबुद’, ‘खतखत’ जस्ता अनेक प्रकारका शब्दहरु उत्पन्न हुन्छन् । भन्ते ! के पानीमा जीव छ ? अथवा त्यसै, विनाकारण शब्द उत्पन्न हुन्छ ? अथवा दुःख दिंदा त्यसले शब्द उत्पन्न गर्दछ ?” “महाराज ! पानीमा जीव वा प्राण छैन । तर आगोको बढी गर्मीले पानीमा एउटा गति उत्पन्न हुन्छ, जसले गर्दा त्यो ‘बुदबुद’, ‘खतखत’ आदि अनेक प्रकारका शब्दहरु उत्पन्न हुन्छन् ।”

“भन्ते नागसेन ! अर्को मत मान्ने कतिपय तिर्थझरहरुले यस्तो ठान्दछ कि पानीमा जीव छ । त्यसैले उनीहरु चिसो पानीलाई छाडेर तातो पानी पिउँछन् । उनीहरु तपाईं बौद्धहरुको निन्दा गर्दै भन्छन्—‘यी शाक्यपुत्र श्रमणहरु एक इन्द्रिय भएको जीवलाई नष्ट गर्दछन् ।’ त्यसैले तपाईं कृपया यस्तो परन्तु आगोको धेरै रापले गर्दा पानीमा एउटा गति उत्पन्न हुन थाल्छ, जसबाट त्यसले ‘बुदबुद’, ‘खतखत’ शब्दहरु उत्पन्न गर्दछ ।”

२०. “महाराज ! जस्तै खाडल, पोखरी, दह, ताल, कन्दरा, प्रदर र कुवाको पानी कहिलेकाहीं धेरै तेज आँधी चल्नाले उडेर सुक्छ, तब के त्यस बेला पनि त्यसले अनेक प्रकारले शब्द उत्पन्न गर्दछ ?” “गर्दैन भन्ते !” “महाराज ! यदि पानीमा जीव रहेको भए त्यस बेला पनि अवश्य शब्द उत्पन्न हुनुपर्याँ । महाराज ! यति मात्रबाट सम्झनुहोस् कि पानीमा जीव वा प्राण छैन । तर आगोको बढी तापले पानीमा एउटा शक्ति उत्पन्न हुन्छ, जसले गर्दा त्यसले ‘बुदबुद’, ‘खतखत’ आदि अनेक प्रकारका शब्द उत्पन्न गर्न थाल्छ ।”

“महाराज ! पानीमा जीवव वा प्राणी छैन, यसको एउटा अर्को कारण सुन्नुहोस् । महाराज ! यदि

चामलका साथ पानी हालेर कुनै हाँडीमा बन्द गरेर आगोमा बसाइएन भने त्यसले शब्द उत्पन्न गर्दै कि गर्दैन ?” “गर्दैन भन्ते ! त्यसमा कुनै गति हुन्न; त्यो शान्त रहन्छ । महाराज ! यदि त्यही हाँडीलाई त्यसरी नै उचालेर चुल्होमा राख्ना र आगो बाल्दा के त्यो चुप लाग्छ ?” “लाग्दैन भन्ते ! त्यो छडकन र उम्लन थाल्छ । हाँडीभित्रको सबै थोक छडकन थाल्छ ।” “महाराज ! त्यहीं चिसो रहँदा यस्तो चञ्चल किन हुँदैन ? किन शान्त भई रहन्न ?” “भन्ते ! आगोको धेरै तापले गर्दा त्यो यसरी नाना प्रकारले चल्न र उम्लन थाल्छ ।” “महाराज ! यस प्रकार सम्झनुहोस् कि पानीमा जीव छैन।”

“महाराज ! एउटा अर्को कारण पनि सुन्नुहोस् । के घर-घरमा मुख छोपेर पानी गाग्राहरुमा राखिन्न ?” “हो भन्ते ! राखिन्छ ।” “महाराज ! के त्यसको लागि पनि पानी चल्छ ?” “चल्दैन भन्ते ! ती गाग्राहरुको पानी शान्त र स्वाभाविक रहन्छ ।” “महाराज ! के तपाईंले पहिले सुन्नुभएको छ कि समुद्रको पानी चञ्चल हुन्छ, लुटपुटिन्छ, छाल उठ्छ, तल-माथि हुन्छ, उतार-चढाउ हुन्छ, ठोकिन्छ, घुमिरहन्छ, किनारामा ठोकिन्छ, सधैं ‘हा-हा’ शब्द उत्पन्न गरिरहन्छ ?” “हो भन्ते ! मैले सुनेको छु र स्वयं देखेको पनि छु । महासमुद्रको पानी सय, दुइ सय हात माथि पनि उचालिन्छ ।” “महाराज ! के कारण हो कि गाग्रोको पानी न त छचलिन्छ, न शब्द नै उत्पन्न गर्दछ । तर समुद्रको पानी छचलिकरहन्छ र नाना प्रकारले शब्द उत्पन्न गरिरहन्छ ?” “भन्ते ! बतास बेसरी चल्नाले नै समुद्रको पानी छचलिकरहन्छ, भन्ते ! गाग्रोको पानी न त हिँड्छ, न डुल्छ नै । यसैले शान्त रहन्छ र कुनै शब्द उत्पन्न गर्दैन ।” “महाराज ! जस्तै बतास चल्नाले पानी छचलिकन थाल्छ, त्यसरी नै, आगोको तापले गर्दा पानीमा एउटा गति उत्पन्न हुन्छ

हातमा घाउ नहुनेले विष छोएता पनि विष नलाभ्ने भैं पाप नजर्नेलाई पापले छुँदैन । - भगवान् बुद्ध

जसले गर्दा त्यो उम्लन थाल्छ र छड्कन्छ ।”

“महाराज ! नगरा (बाजाविशेष) लाई गाइएको सुक्खा छालाले दोव्याइदिन्छौं, होइन ?” “हो भन्ते !” महाराज ! के नगरामा पनि जीव या प्राण छ ?” “छैन भन्ते !” “महाराज ! त्यसो हो भने नगरा किन गडगडाउँछ ?” “भन्ते ! कुनै व्यक्ति (स्त्री या पुरुष) ले चोट दिनाले (हिर्काउनाले) नगरा गडगडाउँछ, त्यस्तै आगोको तापले गर्दा पानमा गति उत्पन्न हुन्छ, जसले गर्दा त्यो उम्लन र छड्कन थाल्छ । महाराज ! यसबाट पनि सम्भनुहोस् कि पानीमा जीव छैन..... ।”

“महाराज ! मैले पनि केही सोधन बाँकी छ जसले गर्दा यो प्रश्न एकदमै स्पष्ट होस् । महाराज ! के सबै भाँडामा पानी तातो गर्नाले शब्द उत्पन्न हुन्छ, या विशेष भाँडामा मात्र ?” “होइन भन्ते ! सबै भाँडामा पानी तताउँदा शब्द आउदैन । कुनै कुनै भाँडामा मात्र त्यसो हुन्छ । महाराज ! तपाईंले आफ्नो कुरा छाड्नुभयो । तपाईं मेरो पक्षमा आउनुभयो । पानीमा जीव या प्राण छैन । महाराज ! यदि सबै भाँडामा पानी तताउँदा शब्द उत्पन्न भएमा भन्न सकिन्थ्यो कि पानीमा जीव छ । महाराज ! पानी दुइ प्रकारको त हुदैन नि- एउटा त्यो, जसले शब्द उत्पन्न गर्दछ, त्यसमा जीव छ, दोस्रो त्यो, जसले शब्द उत्पन्न गर्दैन, जसमा जीव छैन ।”

“महाराज ! ठूलो मस्त हात्तीले पानीलाई सुँडले तानेर आफ्नो शरीरमा छर्कन्छ या मुखमा हालेर पिउँछ । यदि पानमा जीव रहेको भए त्यसले त्यसरी उसका दाँतको बीचमा पिसिएर पानीले शब्द उत्पन्न गर्नुपर्ने थियो । समुद्रमा तिमिम, तिमिङ्गल आदि अनेक प्रकारका माछाहरु रहन्छन् । तिनीहरुले पनि पानीलाई आफ्नो शरीरभित्र लिएर बाहिर फ्याँक्छन् । तिनीहरुका दाँतबाट पिसिएर पानीले शब्द उत्पन्न गर्नुपर्दथ्यो । महाराज ! यति ठूला प्राणीहरुबाट पिसिएर पानीले शब्द उत्पन्न गर्दैन । त्यसैले यही सार निस्कन्छ कि पानीमा जीव या प्राण छैन । महाराज ! यस प्रकार पनि सम्भनुहोस् कि पानीमा जीव या प्राण छैन ।”

“साधु भन्ते नागसेन ! प्रश्नको विश्लेषण गरेर तपाईंले त्यसलाई किनारा लगाउनुभयो । सिपाल जौहरीको हात परेपछि असल रत्नहरुको प्रतिष्ठा हुन्छ । मोतीहर (मोतीलाई चिन्ने र मुल्याङ्गन गर्न सक्ने) को हातमा आएपछि नै मोतीको वास्तविक प्रतिष्ठा हुन्छ । कपडाको श्रेष्ठीको हात परेपछि नै साँच्चे दोसल्लाका उचित प्रतिष्ठा हुन्छ । बास्ना हातमा आएर नै रातो चन्दनको प्रतिष्ठा हुन्छ । भन्ते नागसेन ! त्यसरी नै, तपाईंले यस प्रकार उत्तर दिनुभयो । तपाईं जसो भन्नुहुन्छ, म स्वीकार गर्दछु ।” ♦

मूर्खहरुले आफैलाई शत्रु बनाएर पाप कर्म गर्दैन,
त्यही पाप कर्मको कटु-फल पछि आफैलाई प्राप्त हुन्छ ।

-धम्मपद ६६

“एकका लागि सबै सबैका लागि एक”

विकास बचत तथा ऋण सहकारी संस्था लि.

महालक्ष्मी न.पा.-०६, सिद्धिपुर, ललितपुर, ५५८९९६६




हाम्रा सेवाहरू :

१. साधारण बचत १०%
२. नियमित बचत १०%
३. आवधिक बचत
४. महिना ११%
५. वर्ष १३.५%
६. वर्ष १४%
७. वर्ष १४.५%

ऋण सेवा:


- | | |
|--------------------------------|------------|
| १. घरजग्गा धितो तथा व्यवसाय ऋण | १६% |
| २. मुद्दती धितो ऋण मुद्दती | ब्याज + २% |
| ३. साना तथा घरेलू व्यवसाय ऋण | १७% |
| ४. जमानी | १८% |
| ५. शैक्षिक | १५% |



ट. सारिपुत्रस्थविरया खँ

मिक्षु धर्मगुप्त महास्थविर

अनुवादक



“असारे सार मति तःपिं....” धयागु थुगु धर्मदेशना शास्ता वेलुवनय् च्वना विज्यानाः च्वंबले अग्रश्वावकपिंसं निवेदन यात नं सञ्जय मवःगु कारणय् आज्ञा जुया विज्यात।

अन थ्व आनुपूर्विकथा- भी शास्ता थनं छगु लाख कल्पं अधिक प्यंगु असंख्यकल्पं लिपा अमरवती धयागु नगरय् सुमेध धयाम्ह ब्रारण मचा जुया फुक्क सित्प्य् पारंगत जुया माँवौपिैं मदयेद्युंका कोटानुकोटि धनसम्पत्ति त्याग यानाः ऋषि प्रव्रज्या विधिं प्रव्रजित जुया च्वापु गुँद च्वच्वं ध्यान अभिज्ञा प्राप्त यानाः आकाशं वनाः च्वंबले दीपंकरदशबल सुदर्शन विहारं रम्मवती शहरय् प्रवेशया नितिं लं सफा यानाच्वपिैं मनूतयृत खनाः थः नं छगु भाग कया लं सफा याइ। उगु सिमधवं हे विज्यानाः च्वंम्ह शास्तायात थःत तापु यानाः भ्यातनालय् चल्लाया छ्यंगु (मृगचर्म) लाया “श्रावकसंघिपसंहित शास्ता भ्यातनालय् मन्हुसे जित न्हुया विज्याहुँ” धकाः गोतुलाच्वन। शास्तां वयात खनेवं हे “थ्व बुद्धअद्भुर खः, अनागतय् छगु लाख कल्पं अधिक प्यंगु असंख्यकल्पं लिपा गौतम नाम्ह बुद्ध जुइ” धकाः भविष्यवाणी यानाः विज्यात। वसपोल शास्ताया लिपा “कौडण्य, मङ्गल, सुमन, रेवत, शोभित, अनोमदर्शी, पद्म, पद्मोत्तर, सुमेध, सुजात, पियदर्शी, अर्थदर्शी, धर्मदर्शी, सिद्धार्थ, तिष्य, पुष्य, विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कोणागमन, व काशयप” धकाः लोकय् जाज्वलेमान यानाः उत्पन्न जुया विज्यापिैं थुपिैं नीस्वम्ह बुद्धिपिनि लिक्क भविष्यवाणी प्राप्त जूम्ह, “दश पारमितात, दश उपपारमिता, दश परमार्थपारमितात” धकाः स्वीगु पारमिता पूर्णयानाः विश्वन्तरया जन्मय् च्वना पृथ्वी कम्प जुइक महादानवियाः काय्कलापिैं त्याग यानाः आयुया अन्तय् तुषितपुरय् (तुषित-भवनय्) उत्पन्न जुया अन आयु दत्तले च्वना छगु लाख चक्रवालया देवतापिैं मुवया -

“समय खः, देव महावीर, उत्पन्न जुया विज्याहुँ माँया कोख्य्। देवतापिसंहित (सकसित) तरेयायां, थुइका विज्याहुँ अमृतपद ॥”

धकाः प्रार्थना यायेवं -

“काल, देश, द्वीप, कुल व माँ यानाः (समेत)।

थुपिैं न्यागु अवलोकन यानाः, उत्पन्न जुल महायशश्वी ॥”-

आकाश, सनुद्र वा पर्वतको गुफामा लुकेतापनि कर्त्तव्याट बच्चन सक्वदैन। - भगवान् बुद्ध

न्यागु महाअवलोकनत अवलोकन यानाः अनं च्यूत जुया शास्त्राजकुलय् प्रतिसंधि ग्रहण यानाः, फिला फुइवं माँया कोखं जन्म विल। फिंखुदं दुगु इलय् अन महान् सम्पत्तिद्वारा उपभोग याकुं याकुं छसिंकथं युवावस्थाय् थंका स्वंगु ऋतुयात ल्वःगु स्वंगु प्रासादय् देवलोकया श्री थें राज्यश्री अनुभव यायां उद्यानक्रीडाया नितिं वंगु इलय् छसिंकथं वृद्ध, रोगी व मृत शरीर यानाः स्वंम्ह देवदूतपिन्त खनाः संवेग उत्पन्न जुया लिहाँवनाः प्यक्वगु पटक्य् प्रव्रजितयात खनाः, “बांला, प्रव्रज्या” धकाः प्रव्रज्याप्रति इच्छा उत्पन्न यानाः उद्यानय् वनाः अन दिं फुकाः मङ्गलपुखूया सिथय् फयेतुना नउया भेषकयावः म्ह विश्वकर्मदिवपुत्रं अलंकृत याकेविया, राहुलकुमारया जन्मया सुचं न्यना पुत्रस्नेहया व्वातुगु भावयात सिइकाः, “गुबले थ्व बन्धन व्वातुइ मखुरी, उबले हे वयात त्वाथला विइमाल” धकाः विचाः याना सन्द्या इलय् शहरय् दुहाँवंबले -

“शान्त धार्थं व माम्ह, शान्त धार्थं व बौम्ह नं।

शान्त धार्थं उम्ह नारी, गुह्मसिया थुजाम्ह भा:त खः ॥”

कृषागौतमी बौया केहेंया स्थ्याय् खः, वं धाःगु थुगु गाथा न्यना, “जित थं शान्तपद न्यंकल” धकाः मोतिमाः तोया वयात विइकेछ्वया थःगु भवनय् दुहाँवनाः श्रीशयनय् फयेतुना न्ह्यो वयेकाः च्वपिैं प्याख्याम्बःमिसापिनिगु विप्रकारयात खनाः मनय् वैराग्य उत्पन्न जुया छन्नयात थना कन्थक हयेके विया, वयात गया छन्नयात पासा कया छगु लाख चक्रवाल देवतापिंसं चाहुइका महाभिनिष्कमणं (सदांया नितिं त्याग) पिहाँवयाः अनोमा खुसि सिथय् प्रव्रजित जुया छसिंकथं राजगृहय् वनाः अन भिक्षाटनया नितिं चारिका यानाः पाण्डवपर्वतया व्वय् फयेतुना मगधया जुजुं राज्यं निमन्त्रणायावले उगुयात प्रतिसेधयानाः सर्वज्ञताय् थंका थःगु राज्यय् विज्याकेत वं स्वीकार यानाः, आलार व उदकपिथाय् वनाः इमिथाय् प्राप्त जूगु विशेषज्ञानयात च्वमछासे खुदं महान् उत्साहं व्वातुक कृतः यानाः वैशाख पुन्हिया दिनय् सुथे हे सुजातां दान व्यूगु क्षीर नया, नेरञ्जरा खुसिइ सुवर्णपात्र चुइका, नेरञ्जरा खुसिया सिथय् च्वंगु महान् वनस्कन्धय् थीथी ध्यानय् च्वनाः न्हिछ्यानाः, सन्द्याइलय्

सोतियं (घाँसी) व्यूगु घाँय् ज्वना: कालनागराजां गुणयात अभिस्तुति याका: बोधिमण्डपय् थाहाँवना: (गया:) घाँय् त लाया: “उबलेतक जिं थ्व मुलपतिं थ्याना: फयेतुनागुयात स्थंकेमखु, गुवलेतक जिगु चित्त आस्वं अनासक्त जुया चित्तमुक्त जुइमखु” धका: प्रतिज्ञा याना: पूर्व स्वया: फयेतुना सूर्यो विना मवंवले है मारबल(सेना)यात बुका, (चान्हे) प्रथमयामय् (प्रहरय) पुर्वनिवासज्ञान, मध्यमयामय् च्युत्यूत्पत्तिज्ञानय् थंका, अन्तिमयामया अन्त्य् प्रत्ययाकारय् ज्ञान दुत्छव्या: (क्वतछव्या) सुर्यो लुयावयेवं दश वल, प्यंगु वैशारद्यादि सर्वगुणं युक्तगु सर्वज्ञानयात अवबोध याना: न्हय् वा: (७ हप्ता) बोधिमण्डपय् च्वना विज्याना: च्यागूगु वा:य् अजपाल निग्रोध सिमाक्वय् वितेयाना: फयेतुना विज्याना: धर्मया गम्भीरतायात परीक्षण याना: विज्यावले उपेक्षाभावय् थ्यनेवं छगु लाख महाब्रापरिवारसहित सहमतिब्रां धर्मदेशनाया निर्तिं प्रार्थना यागुलिं बुद्धचक्षुद्वारा लोकय् स्वया विज्याना: ब्राया विचा: यात स्वीकार याना:, “सुयात जिं न्हापां धर्मदेशना यायेगु” धका: विचा: याना स्वस्वं आलार व उदकपिं सिइ धुंकूगु खँ सिइका आपालं उपकारीपिं पञ्चवर्गीयपिन्त लुमंका आसनं दना: काशीपुरय् विज्यावले लैया दथुइ उपक नापं खँ ल्हाना: असारपुन्हिया दिनय् ऋषिपतन मृगदाय वनय् पञ्चवर्गीयपिं च्वनीगु थासय् थंका, इमिसं मल्वगुकथं व्यवहारयावले इमित थुइके विया: आज्ञात कौडण्य प्रमुख फिंच्यागु कोटि ब्रापिन्त अमृतपान याकुं याकुं धर्मचक्रप्रवर्तन याना: विज्याना:, उत्तमगु धर्मचक्र प्रवर्तनलि पञ्चमीया पक्षय् इपि फुक भिक्षुपिन्त अर्हत्वय् स्थापित याना:, उगु दिनय् है यश कुलपुत्रया उपनिश्रय सम्पत्तियात खना:, उगु चान्हे वैराग्य जुया छैं त्याग याना: पिहाँ वयाच्वंगु खना:, “वा, यश” धका: सःता विज्याना: उगु है चान्हय् श्रोतापतिफल थ्यके विया कन्हे खुन्हु अर्हत्वय् थ्यके विया मेपि नं वया पासापि न्येष्यम्हसित ‘वा भिक्षुपिं प्रव्रजित जु’ धका: प्रव्रजित याना: अर्हत्वय् थ्यके विल ।

थथे लोकय् ख्वीछम्ह अर्हन्तपिं दयेवं वर्षावास सिधेका पवारणा याना:, “हुँ, भिक्षुपिं, चारिका (यात्रा) या हुँ” धका: ख्वीम्ह भिक्षुपिन्त दिशादिशाय् छव्या थ: उरुवेलाय् वना: च्वबले लैय् कप्पासिक वन प्रदेशय् स्वीम्ह भद्रवर्गीय कुमारपिन्त बोध याना: विज्यात । इपि मध्ये दक्कले चीधिम्ह श्रोतापन्न व दक्कले तधिम्ह अनागामी जुल । इपि फुकं एहिभिक्खुभावं (भिक्षुपिं, वा) प्रव्रजित याना: दिशादिशाय् छव्या विज्याना:, थ: उरुवेलाय् विज्याना:

न्याद्वः व न्यास: प्रतिहार्यत क्यना: स्वम्ह दाजुकिजा उरुवेलकाशयपादि द्वःछिम्ह जटिल परिवारपिन्त विनीत याना: विज्याना: एहिभिक्खुभावं प्रव्रजित याना: गयाशीर्षय् फयेतुका आदित्तपरियाय देशनाद्वारा अर्हत्वय् स्थापित याना:, इपि द्वःछिम्ह अर्हन्तपिंसं चाःहुइका “विम्बिसार जुज्यात वियागु प्रतिज्ञां मुक्त जुइ” धका: राजगृहया लिक्क च्वंगु यष्टिवनोद्यानय् विज्याना:, “शास्ता विज्यात” धका: न्यना: छगु लाख व नीद्वः ब्रारण गृहपतिपिं नापं वम्ह जुज्यात मधुरगु धर्मदेशना याना: विज्याना: जुज्युया छगु लाख व फिद्वः परिवारपिन्त श्रोतापतिफलय् स्थापित याना: विज्याना:, फिद्वः परिवारपिन्त शरणय् स्थापित याना: विज्याना:, कन्हेखुन्हु शक्र देवराजं मनूया भेष कया बुद्ध्या गुण अभिस्तुति याका: राजगृह शहरय् दुहाँ विज्याना: दरवारय् भोजनयुंका वेलुवनारामयात ग्रहण याना: विज्याना:, अन हे वास यानाच्वना विज्यात । अन वसपोलयाथाय् सारिपुत्र व मोगल्लान (मोगल्लायन) थ्यके वल ।

अन थ आनुपूर्विकथा - भगवान बुद्ध उत्पन्न मजूनिवले राजगृहं तापा: मजूगु थासय् उपतिष्ठ गाँ व कोलित गाँ धयागु निगु ब्रारण गाँ दुगु खः। इपि मध्ये उपतिष्ठ गाँमय् सारी धयाम्ह ब्रारणीया गर्भधारण या:गु दिनय् हे कोलित गाँमय् मोगगली धयाम्ह ब्रारणीया नं गर्भ प्रतिस्थित जुल । निगु नं कुलत न्हयगु पुस्तातक आवद्व प्रतिबद्ध पासापिं खः, इपि निम्हसित नं छन्हया दिनय् हे सेवा याइपिं तयाविल । इपिन्महसिनं फिला फुइवं मस्त बुइकला नां छुइगु दिनय् सारी ब्रारणीया काय्यात उपतिष्ठ गाँमय् जेष्ठकुलया काय् जूगुलिं उपतिष्ठ धयागु नां छुत, मेम्हसिया कोलित गाँमय् जेष्ठकुलया काय् जूगुलिं कोलित धयागु नां छुत । इपि निम्हं तःधि जूसेलि फुक्क शित्पविद्यां पारंगत जुल । उपतिष्ठ माणवया म्हितेया निर्तिं वनेत न्यासःगु सुवर्ण पालकित दु, कोलित माणवया सःछिगु सुवर्ण पालकित व परिवारपिं दु, कोलित माणवया न्यासःम्ह सलया रथत नं दु । निम्हसिया न्यासः न्यासः माणव परिवारपिं दुगु जुल ।

राजगृहय् प्रतिवर्ष ‘गिरग्गसमज्ज’ धयागु उत्सव जुइगु दु । इपि निम्हसिया नं छगु थासय् हे मञ्च दयेकल । निम्हं मिले जुया नापं फयेतुना: समज्जयात स्वया न्हिलेमाःथाय् न्हिली, सवेग याये माःथाय् संवेग वयेकी, उपहार विहाःथाय् उपहार बिड । इपि थुकथं हे छन्हया दिनय् समज्जयात स्वया च्वपिनि ज्ञान परिपक्व जूगुलिं न्हापाया दिनय् थें न्हिलेमाःथाय् न्हिलेगु, संवेग वयके माःथाय्

सर्वेगं वयेके व विइमाःथाय् विइगु मजुल । निम्हसिनं नं थथे विचाः यात - “थन् छु स्वयेगु दु, थुपि फुक्क सछिदं मदुवं हे खने मदया वनी, भीसं छगु मोक्षधर्म मालेगु उचित जू” धकाः आरम्मणयात ज्वना: फयेतुल । अनंति कोलितं उपतिष्ठयात धाल - “पासा उपतिष्ठ, मेमेगु दिनय् थें लय् लय् मता:, आः म्हाइपुल ला, छु छु विचाः याना च्वना: ?” “पासा कोलित, थुमित स्वयां सार मदु, थ्व निर्थकगु खः, मोक्षधर्मयात मालेगु उचित जू” धकाः थ्व विचायायां फयेतुना च्वना: । छु छाय् म्हाइपुका च्वनागु ले ? व नं अथे हे धाल । अले वयात थःनापं मन मिलेजूगु सिइका उपतिष्ठ धाल-“भी निम्हसिया नं बांलाःगु हे विचाः खः, मोक्षधर्म मालीपिंसं छम्ह प्रव्रजित जुया लाभयायेगु उचित जुइ । सुयाथाय् प्रव्रजित जुइगु” धकाः न्यन ।

उगु इलय् सञ्जय धयाम्ह परिव्राजक राजगृहय् महान् परिव्राजक परिषद् नापं च्वनाच्वन । इपि “वयाथाय् प्रव्रजित जुइ” धकाः न्यासः माणवकपिन्त “पालकित व रथत ज्वना: हुँ” धकाः अरेयानाः छगु पालकिइ व छगः रथं वनाः सञ्जययाथाय् प्रव्रजित जुलाइपि प्रव्रजित जूसां निसें सञ्जय भन् भन् अग्ग लाभसत्कार प्राप्त जुल । इपि गुलिचा मदुवं हे फुक्क सञ्जयया समययात छ्यला (कया), “आचार्य, छुपिंथाय् सयेकेगु समय थुलि हे लाकि मेगु नं दनि” धकाः न्यन । “थुलि हे खः, फुक्क छिमिसं सिइ धुक्कल” धकाः धायेवं विचाः यात - “थथे जूसा थ्वयाथाय् व्ररचर्यवास निरर्थक खः, जिपि गुगु मोक्षधर्म मालेत पिहाँवयापि खः, उगु थ्वयाथाय् लुइके फइमखुत, थ्व जम्बुद्वीप महानगु खः, गाँ निगम राजधानिइ चाःहिला जुइवं अवश्य नं मोक्षधर्मयात कनिम्ह सुं आचार्य प्राप्त जुइ ।” अनंति, “गन गन पण्डित श्रमणद्वारणपि दु” धकाः धाइ, अन अन वना: छलफल या: वनी । इमिसं न्यंगु न्त्यसःया लिसः मेपिसं विइ मफुत, इमिसं मेपिसं न्यंगु न्त्यसःया लिसः विइ । थथे फुक्क जम्बुद्वीपय् परीक्षा यानाः लिहाँवया थःगु थासय् हे वयाः, “पासा कोलित, भीपिं मध्ये सुनां न्हापालाक अमृतयात प्राप्त याइ, व मेम्हसित कनेमाः” धकाः खँलाबला यात ।

थथे इपि मध्ये खँलाबला यानाः च्वनाच्वंबले शास्ता न्हापा धयावया थें राजगृहय् थ्यकाः वेलुवनयात ग्रहण यानाः विज्यानाः वेलुवनय् च्वनाः विज्यानाच्वन उबले “हुँ, भिक्षुपि, चारिका या हुँ, बहुजनहितया निति” धकाः विरत्नगुण प्रकाश यायेत अरेयानाः छवःपि ख्वीछम्ह अर्हन्तपि मध्ये पञ्चवर्गीयपिति दथुइ लाःम्ह अश्वजी स्थविर लिहाँवया राजगृहय् वल, कन्हेखुन्हु सुथे हे पात्र

व चीवर ज्वनाः राजगृहय् भिक्षाटनया निति दुहाँवन । उगु इलय् उपतिष्ठ परिव्राजक नं सुथे हे भोजन नयेधुंका परिव्राजकारामय् वनाच्वंबले स्थविरयात खनाः विचाः यात - “जिं थुजाम्ह प्रव्रजित न्हापा खनागु हे मदु, गुपि लोकय् अर्हन्त वा अर्हतमार्गय् लाःपि खः, थुम्ह इपि भिक्षुपि मध्ये सुं छम्ह जुइफु, छु जिं थुम्ह भिक्षुयाथाय् वनाः न्यनेमाल - ‘छु सु खः, आवुस, छु उद्देश्यं प्रव्रजित जुयागु खः, सु खः, छुं शास्ता, सुयागु छन्त धर्मयात यः ?’” धकाः न्यन । अले वया थथे जुल - “थ्व भिक्षुयात न्त्यसः न्यनेगु ई मखु, छेखापिति दुहाँवनाः भिक्षाटनया निति जुयाच्वन, छु जिं थ्व भिक्षुया ल्युल्यू वनेमाल, माःपिंसं लैं सिइकेमाः ।” वं स्थविरयात भिक्षा प्राप्त जुइधुंका छुं छगु थासय् वनाच्वंगु खनाः, फयेतुयेगु इच्छा याःगु नं सिइका थःगु परिव्राजक त्वाकःलाया विल, वं भोजन सिधयेका नं थःगु कमण्डलं थःगु लः विल ।

थथे आचार्यव्रत (गुरुयात यायेमाःगु सेवा, कर्तव्य) यानाः भोजन नये सिधयेका: स्थविरनापं बांलाःक खँलाबला यानाः थथे धाल - “ आवुस, शान्त (प्रसन्न) छंगु इन्द्रियत, परिशुद्ध यःचुसे पिचुसे च्वं छंगु छविवर्ण नं, ‘छु सु खः, आवुस, छु उद्देश्यं प्रव्रजित जुयागु, सु खः, छुं शास्ता, सुयागु छन्त धर्म यः ?’” धकाः न्यन । स्थविरं विचाः यात - “थुपि परिव्राजक धयापि बुद्धशासनया प्रतिपक्षिपि (विपक्षिपि) खः, थुमित बुद्धशासनया गम्भीरता क्यनेमाल ।” थः न्हुम्ह धयागु भाव क्यनाः धाल - “जि, आवुसो, न्हुम्ह खः, प्रव्रजित जुयागु आःपा मदुनि, आः तिनि थ्व धर्मविनयय् वयाम्ह खः, आः जिं विस्तृतकथं धर्मयात कनेत मफु ।” परिव्राजकं - “जिगु नां उपतिष्ठ खः, छंगु क्षमतानुसार म्हो वा आपाः कना विज्याहुँ, उगुयात सलंसः तालं द्वैलंद्वः तालं थुइकेगु जिगु जिम्मा जुल” धकाः विचाः याना धाल -

“म्हो बा आपाः कना विज्याहुँ, अर्थ जक जित कं ।

अर्थ हे जित माःगु दु, छु याये आपालं व्यञ्जनं ॥”

थथे धायेवं स्थविरं - “थभ झव जभतगा उद्यख्व” धकाः गाथा आज्ञा जुया विज्यात । परिव्राजकं न्हापांगु निगु पदं जक न्यनाः द्वःछिगु तालं युक्तगु स्रोतापतिफलय् प्रतिस्थित जुल, मेगु निगु पदं श्रोतापन्न जूबले सिधयेकल । व श्रोतापन्न जुया च्वेयागु विषयय् मधाःनिबले “दइ थन कारण” धकाः विचाः याना स्थविरयात धाल - “भन्ते, च्वेयागु धर्मदेशना कनाः विज्याये म्वाल, थुलि हे गाःत, गन भी शास्ता च्वनाः विज्यानाच्वन ?” “वेलुवनय्, आवुसो ।” “अथेसा, भन्ते, छुपि न्त्यः विज्याहुँ, जि छम्ह पासा दु,

जिमि थवंथवे खँलाबला यानाः क्वचिनाः तयागु दु 'भीपिं मध्ये सुनां अमृतयात न्हापालाक प्राप्त याइ, वं सम्महसित करेमाः'। जिं वया प्रतिज्ञायात मुक्तयानाः पासायात व्वनाः छःपिं विज्यागु लँ हेशास्तायाथाय् थंकः वये धकाः पञ्चाङ्ग पूर्ण जुइक स्थविरया पादय् भोस्सुनाः स्वव्वतक चाःहिला स्थविरयात अहेयानाः परिव्राजिकारामपाखे स्वया: वन्।"

अले कोलित परिव्राजकं वयात ताःपाकं निसें वयाच्चंगु खनाः, "थौं जिम्ह पासाया ख्वाःया वर्णं न्हापाया दिनय् थें मच्चं, अवश्य नं वं अमृतयात प्राप्तयात जुइ" धकाः अमृत प्राप्त जूगुया वारय् न्यन। वं नं थःत "खः, पासा, अमृत प्राप्त जुल" धकाः सिइके विया उगु हेगाथा धाल। गाथाया अन्तय् कोलित श्रोतापत्तिफलय् प्रतिस्थित जुया धाल - "गन खः, पासा, भी शास्ता च्वनाः विज्यानाच्वन" धकाः न्यन। "वेलुवनय् खः, पासा, थथे जि आचार्य अश्वजित स्थविरं आज्ञा जुया विज्यात।" "अथेसा, पासा, नु, वने, शास्तायात दर्शन याये" धकाः धाल। सारि पुत्र स्थविर धयाम्ह थ्व सदां नं आचार्य भक्तम्ह खः, उकिं पासायात थथे धाल - "पासा, भीसं प्राप्त यानागु अमृतयात भी आचार्य सञ्जय परिव्राजकयात नं कने, थुइके फुसा थुइका काइ, मफुसा भीत विश्वास यानाः शास्तायाथाय् वनी, बुद्धिपिणिगु धर्मदेशना न्यनाः मार्गफलसां प्राप्त याइ।" अर्नालि निम्हं सञ्जययाथाय् वन।

सञ्जय इपि खनेवं हे - "छु, तात, सुं छिमित अमृतमार्ग देशक प्राप्त जुल ला?" धकाः न्यन। "खः, आचार्य, प्राप्त जुल, बुद्ध लोकय् उत्पन्न जुया विज्यात, धर्म लोकय् उत्पन्न जुल, सघ लोकय् उत्पन्न जुल, छःपिं तुच्छ असारागु खँय् जुयाच्वन, उकिं विज्याहुँ, शास्तायाथाय् वने।" "हुँ छिपिं, जि वने फइमखु।" "छु कारणं? "जि आपालं मनूतय् आचार्य जुया विचरण यायेधुन, जि अन्तेवासिक वासय् च्वना जुइवं घःयात तांप (करुवा) या भावय् थं थें जुइ, जि अन्तेवासिक वासय् च्वनेमफु।" "थथे यानाः विज्याये मते, आचार्य।" "म्वाःल, तातपि, हुँ, छिपिं, जि मफु।" आचार्य, लोकय् बुद्धया उत्पत्तिकालं निसें आपालं मनूत सुगन्ध्य व मालादि ल्लाःतय् तया, वनाः वसपोलयात हे पुजा याइ, जिपिं नं अन हे वने। "छःपिं छु यानाः विज्यायेगु?" "मस्त, छु थ्व लोकय् मूर्खत आःपा वा पण्डितपि?" "मूर्खत, आचार्य, आःपा, पण्डितपि धयापिं भतिचा जक हे जुइ।" "अथेसा, तातपि, पण्डितपि पण्डित श्रमण गौतमयाथाय् वनी, मूर्खपि मूर्खम्ह जिथाय् वइ, हुँ छिपिं, जि वने मखु।" इमिसं "छःपिसं हे सिइका विज्याहुँ,

आचार्य" धकाः लिहाँवन। इपि वंबले सञ्जयया परिषद् भेद जुल (तज्यात), उगु क्षणय् आराम शुन्य (खाली) जुल। वं शुन्यगु आराम खनाः क्वाःगु हि (म्वाःहि) ल्त्वत। इपि नापं वर्षिं न्यासः सञ्जयया परिव्राजकपि मध्ये निसःत्या लिहाँवन। अले इपि थः निसःत्या अन्तेवासिकपि (शिष्यपि) नापं वेलुवन वन।

शास्ता प्यंगु परिषद्या दथुइ फयेतुना धर्मदेशना यानाः विज्यानाः च्वंबले इमित तापाकं निसें खनाः भिक्षुपिन्त सःता विज्यात - "भिक्षुपि, थुपि, निम्ह पासापि वयाच्चन कोलित व उपतिष्ठ, थुपि जि अग्रश्वावक युगल व भद्रयुगल जुइ।" इपि शास्तायात वन्दना यानाः छ्खेलिक्क फयेतुल, फयेतुना बुद्धयात थथे विन्ति यात - "उपलब्ध जुइमाल जिमित, भन्ते, भगवान् बुद्धयाथाय् प्रव्रज्या, उपलब्ध जुइमाल उपसम्पदा।" "वा, भिक्षुपि" धकाः भगवान् बुद्ध अज्ञा जुया विज्यात - "सुव्याख्यातगु धर्म खः, ब्रर्चय आचरण या, वांलाःक दुःखया अन्त यायेया निति।" फुक ऋद्धिमय पात्र वा चीवरधारीपि खीदँ दुपि स्थविरपि थे जुल।

अले इमिगु परिषद्यात चरित्रानुकूलकथं शास्ता धर्मदेशना न्ह्यःथना विज्यात। निम्ह अग्रश्वावकपि बाहेक ल्यं दुपि अर्हत्वय् थ्यन, अग्रश्वावकपिनि च्वेयागु मार्गत्रयकृत्य सिमधल (सम्पन्न मजुल)। छु कारणं? श्रावकपारमिज्ञानया विशेषताया (महानताया) कारणं खः। अले आयुष्मान् महामोगल्लान प्रव्रजित जूगु दिनं न्ह्यन्हु दुबले मगधराष्ट्रया कल्लवालगाँया आधार कया च्वना विज्यानाः च्वंबले अलिछजुया न्ह्यबवले (स्त्यानमृद्ध) शास्तां संवेजित यानाः विज्याबले अलिछ व न्ह्यचवः पहःयात मदयेका तथागतं व्युगु धातुकर्मस्थानयात न्यन्यं हे च्वय्या मार्गत्रयकृत्य सिधयेका श्रावकपारमिज्ञानया लक्षय् थ्यन। सारिपुत्र स्थविर नं प्रव्रजित जूगु दिनं बाछि, फुइवं शास्तानापं उगु हे राजगृह्य आधार कया सूकरखत गुफाय् च्वना विज्यानाः च्वंबले थः भिंचा दीघनख परिव्राजकयात वेदनापरिग्रह सूत्र कना विज्याबले सूत्रानुसारं ज्ञान विइके छ्वया मेपिन्त थुयातःगु भोजन परिभोग याये थे श्रावकपारमिज्ञानया लक्षय् थ्यन। आयुष्मान् महाप्रज्ञावानम्ह मखुला, अले छाय् महामोगल्लान स्वया लिपालाक श्रावकपारमिज्ञानय् थ्यंगु खः? परिकर्म महानताया कारणं खः। गथे कि गरिवम्ह मनू वनेमालीबले याकनं हे पिहाँवनी, जुजुपिणिगु किसिया वाहनादि दयेकेबले समय लगेजुया: महानगु परिकर्म (तयार) यायेगु योग्य जुइ, थुकथं थ्व खँयात सिइका कायेमाः।

बाँकी मेगु अंकय्



पृष्ठभूमि:

हर प्राणी सुख चहान्छ, शान्ति चहान्छ । जसले जे चहाने हो त्यो प्राप्तीको लागि कर्म गर्नुपर्छ । बिना कर्म कुनै फल प्राप्ती हुँदैन । जसले जस्तो फल खान चाहने हो उसले उस्तै बिउ रोप्नुपर्छ । बीना बीउ फल फल्दैन । त्यसले सुख र शान्ति रूपी फल प्राप्तीको लागि बिउको रूपमा मैत्रीरूपी गुणधर्मलाई आफ्नो हृदय भित्र विजारोपन गर्नु अनिवार्य धर्म हो । मैत्री, आफ्नो जीवनलाई सुख शान्ति बनाउन र आफु द्वारा अरुलाई सहित सुख शान्ति प्रदान गर्न नभैनहुने अनिवार्य गुण धर्म हो । जो माञ्चेमा मैत्री हुन्छ उसले आफु र अरु अनि लोक र परलोकमाथि सजिलै विजय हासिल गर्न सक्छ ।

परिचय :

मैत्रीको साधारण अर्थ मित्रभाव हो । सत्त्वप्राणीहरु माथि स्नेह राखी आफु जस्तै थान्नु, सुखी होस, मंगल होस, कल्याण होस भनी निस्वार्थरूपमा भित्री हृदयले हित सुखको कामना गर्नु जस्ता गुणधर्मलाई मैत्री भनिन्छ ।

लोकमा मित्र होलान, शत्रु होलान, आफन्त होलान, पराया होलान । जीवनको गोरेटोमा अनगिन्ती सम्बन्ध होलान । अज्ञान्ताको कारण मित्र प्रति राग, शत्रु प्रति द्वेष भाव आफन्त प्रति काखा पराया प्रति पाखा गर्ने स्वभाव बृद्धि हुन सक्छ । जहाँ मैत्री हुन्छ त्यहाँ राग र द्वेष, काखा र पाखा स्वभाव हराउँदछ । जसरी एउटा आमाले आफ्नो एकलो छोराप्रति स्नेह रख्ने हो त्यसरी नै सत्त्व प्राणीमाथि पनि उस्तै स्नेह गर्ने, सारा प्राणीहरुलाई आफु भै थानी कुनै भेदभाव नराखी समान व्यवहार गर्ने जुन महान स्वभाव छ, त्यसलाई नै मैत्री भन्न सकिन्छ ।

जहाँ मैत्री हुन्छ त्यहाँ शत्रु मित्र हुँदैन । धनी गरीब, उच्च नीच, ठुलो सानो, आफन्त पराया हुँदैन । सारा प्रति मित्रभाव हुन्छ, द्वेषभाव हुँदैन । सारा समान देखिन्छ, असमान होइन । आफुलाई दुखे जस्तै अरुलाई पनि दुख्छ । आफुलाई सुख मन परे जस्तै अरुलाई पनि

मैत्री

मित्रु विमलो स्थविर



मन पर्छ । आफु जस्तै अरु पनि हो भन्ने समान भाव जगाई आफु जस्तै थानी हित सुख र कल्याणको कामना तथा सारा प्रति समान स्नेही व्यवहार गर्नु नै मैत्री गुण धर्म हो । मैत्री चित्त हो । जसरी आमाले आफ्नो गर्भमा रहेका सन्तानप्रति सुखी होस, अंगप्रत्यंगले परिपूर्ण भै जन्मोस, निरोगी होस, होस भनी एउटा आमाले आफ्नो गर्भको सन्तानलाई जसरी शुद्ध चित्तले कामना गर्ने हो त्यसरी नै सारा सत्त्व प्राणी माथि पनि त्यस आमाले गर्भमा रहेको सन्तानप्रति जुन कामना गरे भै शुद्ध रूपमा कामना गर्नु नै मैत्री भावना हो ।

मैत्री भावनाको आनिशंस :

जहाँ मैत्री बृद्धि हुन्छ त्यहाँ द्वेषभाव हटेर जान्छ, अनि शान्ति फैलिन्छ । द्वेषभावको कारण शत्रुभाव बृद्धि हुन्छ । जसले अशान्ति फैलाउँछ । द्वेषको कारण, कोधको कारण अनगिन्ती हानी नोक्सानी, युद्ध अशान्ती, शत्रुता, असहजता बृद्धि गर्दछ । यो मानवीय स्वभाव धर्म होइन । जसरी अन्धकारमा दियो जलाउने वित्तिकै अन्धकार हटेर उज्यालो हुने हो त्यसरी नै मैत्री रूपी दियो हृदय भित्र जलाउने वित्तिकै द्वेष रूपी अन्धकार स्वत्त हटेर जान्छ । प्रकाश भएको स्थानमा कतिको सहज हुन्छ, जीवन ? अन्धकारका कतिको भयानक ? यो तुलना गर्न सक्छौ हामी सहजै नै । त्यसले मैत्रीले जीवनलाई अन्धकारबाट उज्यालो तिर लम्काउँछ । शत्रुबाट मित्रभावमा, दुःखबाट सुख तीर, अनि भयाभव बाट शान्ति पथ तीर लम्काउँछ । सुख शान्ति नचाहने को होला ? जजसले मैत्री भवना गर्दछ, उसले सुख शान्ति पाउँछ ।

पाली बांगमयमा पनि उल्लेखित पाइन्छ की भगवान बुद्ध स्वयम्भले मैत्री भावनाको आनिशंसलाई उजागर गर्नु भएको छ ।

अच्छरासघात मर्त्तिं चे भिक्खवे भिक्खू मर्त्तिं चित्तं आसेवति अयं वुच्चति भिक्खवे भिक्खू अरित्तज्ञानं विहरति सत्युसासनकरो ओवाद पटिकारो अमोघं

रट्ठपिण्डं भुञ्जति ।

भिक्षु हो । यदि कुनै भिक्षुले क्षणभर मात्रै भएपनि मैत्रीचित्त वृद्धिगरेमा ध्यानबाट अलग नरहि वास गरेको थहरिन्छ, बुद्धको अनुशासन स्वीकार गरेको थहरिनेछ, सार युक्त जीवनयापन गरेका र देशवासीहरूले प्रयोजनका निम्नित प्रदान चतुप्रत्य ग्रहण गर्न योग्य थहरिन्छ ।

मैत्री भावना गर्ने भिक्षुलाई श्रद्धा राखी कुनै श्रद्धालु उपासकोपासिकाहरूले चतुप्रत्यय द्वारा प्रत्युप्रस्थान गर्दछ भने त्यस उपासकोपासिकाहरूलाई अनगिन्ती महान फल प्राप्त हुन्छ । मैत्री विहारक भिक्षुमा दानको पुरा फल दिन सक्ने सामर्थ समाहित हुन्छ । त्यसैले पनि भिक्षुहरू भिक्षाचरणको समय मैत्रीभाव युक्त भई भिक्षाचरण गर्दछ । त्यसैले मैत्री भावनाको मैत्रीयुक्त व्यक्ति र मैत्री प्रसार व्यक्ति दुवैलाई महान फल प्राप्त हुन्छ । महान आनिशंस प्राप्त हुन्छ ।

मेत्तानिसंस सुत्त - (अं.नि.एकादस निपात) मा मैत्री भावनाको ११ वटा आनिशंस बारे वर्णन पाइन्छ । जजसले मैत्री भावनाको अभ्यास गर्दछ मैत्री विहार गर्दछ उसले यी ११ मैत्री भावना आनिशंस फल ग्रहण गरेको हुन्छ ।

१) सुखं सुपति - सुखं पूर्वकं निदाउँछ ।

धेरै जसो मानिसहरू रातको प्रहर सुखसंग निदाउँन सक्दैनन् कारण उनीहरूले मनमा कोध, द्वेष, शंका उपशका पालेर मनमा वैरभावयुक्त भइरहेकोले सुखसंग निदाउँन गाहो हुने हो । जुन बेला मनमा कोध, शंका वैरभावले ठाउँ लिन्छ त्यसबेला मन दुषित हुन्छ मन मैलिन्छ, अनि अशान्त हुन्छ । अशान्त मन छ द पतिन्छ । छट्टपतिएको मनमा सुख हुदैन । सुख विना दिन र रात काल गाहो हुन्छ । त्यसैले जसले मैत्रीभावना गर्दछ, उसको मन शान्त हुन्छ, वैरभाव रहदैन । हिसा प्रतिहिंसाभाव रहित भै मन आनन्दित हुन्छ । आनन्दित मनमा शान्ति मिल्दछ । जब शान्ति मिल्दछ उ रातको प्रहर पनि सुखसंग निदाउँन सक्छ ।

२) सुखं पटिबुज्भति सुखं पूर्वकं बिउँभन्छ ।

मैत्रीभावनाको कारण अद्वेष चित्त वृद्धि हुन्छ । अद्वेष चित्तको कारण मन शान्त हुन्छ शान्त मन निन्द्राबाट बिउँभदा पनि सुख पूर्वक नै बिउँभन्छ । जसरी

प्रभातकालिन समयमा कमलको फुल फकिन्छ त्यसरी नै मैत्रीभावना गर्ने व्यक्ति पनि निन्द्राबाट शान्त र स्मृति पूर्वक बिउँभन्छ ।

३) न पापकं सुपिनं पस्सति - नराम्बो, अकुशल, पापजन्य स्वप्न देख्दैन ।

सपना विपनाको उपज तथा विपना अवश्थाकै हेतुजन्य विषय हो । विपना अवश्थामा नाना थरि शारिरिक तथा मानसिक कारण वा अजीर्ण अपचताको कारण मानसिक धरातलमा सृजित आरमणहरू नै सपनाको रूपमा उडाउने हो । शान्त चित्त तथा मैत्रीयुक्त चित्तले मानसिक सन्तुष्टि मिल्दछ । मानसिक सन्तुष्टि मिलेका व्यक्तिहरूले नराम्बो, अकुशल, पापजन्य स्वप्न देख्नसक्दैनन् । त्यसैले जो मान्छे मैत्रीभावनाको कारण मानसिक सन्तुष्टि प्राप्त गरेको हुन्छ उ सपनामा पनि सन्तुष्ट भई निदाउँदछ सपना देखेतापनि राम्बो, कुशल एवं धार्मिक स्वप्न सिवाय पापजन्य स्वप्न देख्दैनन् ।

४) मनुस्सानं पियो होति - मानिसहरूका प्रिय पात्र हुन्छ ।

मैत्रीभाव भएका व्यक्तिहरू मानिसहरूको विचमा प्रिय हुन्छ कारण मैत्रीभावना गर्ने व्यक्तिहरूका मुहार नै प्रियमता भल्किन्छ । उ शान्त र प्रफुल्लित हुन्छ । जो व्यक्तिमा मैत्रीभाव हुदैन उ कुर स्वभावको हुन्छ जसको कारण मानिसहरू विच उ अपचिय हुन्छ । उसलाई रुचाउदैन बरु उसलाई घृणाको नजरले हेर्न थाल्छ, कारण मैत्रीरहित मानिसको शरीरिर वचन मन कडा रूपमा प्रस्तुत हुन्छ जुन कडापन मानिसहरूलाई अपाचिय विषय हो । त्यसैले जुन व्यक्ति मैत्री भावले विहार गर्दछ, उसको शरीर वचन मन कोमल तथा मुहार मै प्रिति भाव हुने भएकोले मानिसहरूको विचमा उ प्रिय हुनेहुन्छ ।

५) आमनुस्सानं पियो होति - अमनुष्यहरूको प्रिय हुन्छ ।

मैत्रीयुक्त व्यक्तिहरू भएको स्थानमा कलह, भैझगडा, अशान्त हुदैन । वास्तवमा कलह, भैझगडा, अशान्त स्वभाव मानिसहरूले मात्रै होइन अमुष्यहरूले पनि नरुचाउने विषय हो । सबै कलह रहित भै शान्तरूपमा वस्त रहन चहान्छ । त्यसैले मैत्रीभाव राख्ने व्यक्ति अमनुष्यहरू संग पनि डराउनु आवश्यक पर्दैन कारण भगवान बुद्ध स्वयम्भूते पनि आज्ञा गर्नु भएको छ अमनुष्य प्रति वैरभाव रहित भै विहार गर्नाले अमनुष्यहरूमाथि

पनि विजय पाउँन सकिन्छ । त्यसैले अमनुष्यहरुको पनि भिंगल चिताउने व्यक्तिहरुलाई अमनुष्यहरुले पनि रुचाउँदछ ।

६) देवता रक्खन्ति - देवताहरुले आरक्षा प्रदान गर्दछ ।

जहाँ मैत्री हुन्छ त्यहाँ शान्ति हुन्छ । शान्ति मनुष्यले मात्रै चहाने विषय होइन हर प्राणी मात्रले इच्छा गर्ने विषय हो । यहाँ सम्म की देवताहरुले सम्म पनि चहाने र यसलाई महान सम्पत्तिको रूपमा ग्रहण गर्दछ । त्यसैले ग्रन्थमा पनि आइराखेको पाइन्छकी जंगलमा ध्यान भावना गर्न गएका भिक्षुहरुलाई मैत्रीको प्रभावले देवताहरुले सम्म भिक्षुहरुलाई आरक्षा प्रदान गरेको बुद्धले भिक्षुहरुलाई प्रदान गर्नु भएको प्रमाणको रूपमा प्रसिद्ध पाली सूत्रको मैत्री सूत्र पाइन्छ ।

७) नास्त अग्गि वा विसं वा सस्थं वा कमति - मैत्री भावना गर्ने मानिस आगो वा विष वा शस्त्रबाट विनाश हुँदैन ।

मैत्री भावनामा असाधारण गुण लुकेको हुन्छ जसले हामी असाधारण विषयबाट पनि सुरक्षा प्रदान गर्दछ । जसले शुद्ध रूपमा भित्री हृदय देखि मैत्री प्रसार गर्दछ, त्यसलाई प्रिय पात्र बाट बनाउने होइनकी विनाश गर्ने हेतु अर्नी, विष वा शस्त्र प्रयोग र प्रहार गरेतापनि सुरक्षित हुन्छ । पाली साहित्यमा उत्तरालाई उमालेको तेलले नपोलेको, संयुक्त भाणक चुलसीव स्थविरलाई विष नलागेको, संकिञ्च श्रामणेरलाई शस्त्रले नछोएको जस्ता विषयहरु उल्लेखित पाइन्छ । त्यसैले मैत्री भावनाको प्रभाव असाधारणरूपमा पनि रहन्छ ।

८) तुवटं चितं समाधियति - छिटो छरितो रूपमा चित एकाग्र तथा समाधिस्त हुन्छ ।

जुन बेला चित मैत्रीयुक्त हुन्छ त्यस बेला मैत्री सहगत चित साच्चै नै सौम्य, प्रणीत तथा मधुर अनि शान्त हुन्छ । शान्त चित्तमा स्थिरता स्वभाव चाँडै भित्रिन्छ, अनि शरीर प्रीतियुक्त हुन्छ । जुनबेला चित स्थिर तथा शान्त एवं प्रीतियुक्त अवश्थाले गर्दा चाँडै नै भावना अभ्यास सुदृढ हुनुका साथै सामाधि लाभ हुन्छ ।

९) मुखवण्णो विष्पसीदति - मुहार चहकिलो तथा सुन्दर हुन्छ ।

चित्तको कारण हाम्रो रगतको स्वभाव पनि फरक फरक हुन्छ । जुन बेला हामीमा वैरभाव, कोध स्वभाव उत्पन्न हुन्छ त्यसबेला रगतको स्वभाव परिवर्तन भई मुहार सम्म फैलिन्छ अनि मुहारमा एक प्रकारको कुरुपता फैलिन्त हामीले भोगेकै विषय हो । यदि कोहि रिसाएमा वा सुखी भएका हामी सहजै चिन्हाको त्यो व्यक्ति रिसाएको छ वा सुखी भएको छ कारण हामी उसको मुहार पढ्छौ । यो एउटा चित्तको स्वभावले ल्याएको मुहार माधिको परिवर्तन हो । त्यसैले मैत्रीयुक्त व्यक्तिको मन शान्त, कोमल हुने भएकोले मनको स्वभावले रगत सम्म असर गर्ने भएकोले रगतको माध्यमले मैत्री मुहार सम्म पनि प्रसार हुन्छ र मुहारलाई सुन्दर सौम्य बनाउँदछ ।

१०) असंमूलहो कालं करोति - विस्मृतिले देहान्त हुँदैन ।

जिवित अवश्थाको कर्मले मान्छेलाई मरणान्त अवस्थामा असर गर्दछ । बाच्चुन्जेल नानाथरी बन्धन, नाता, पराया, वैरभाव जस्ता विषयले गर्दा अन्तिम अवस्थामा अनेक कल्पनाले तरंगित हुन्छ जसले गर्दा गरेका कुशल कार्य सम्म पनि सम्भन्ने अवसर पाउँदैन । तर जो मान्छेले जिवित अवस्थामा अभ्यास गरेका मैत्रीको प्रभावले गर्दा अन्तिम अवस्थामा पनि उसमा स्मृति हुने भएकोले आफुले गरेका प्रितिमय कार्यताको कारण आनन्दित भई स्मारण गर्न सकी मरणान्त अवस्थामा पनि विचलित नै भै स्मृति युक्त भई जान सक्ने हुन्छ ।


११) उत्तरिं अप्पटिं विज्ञन्तो ब्रह्मलोकपागो होति - सुतेर ब्युँझेसरी मृत्यु पछि ब्रह्मलोकगामी हुन्छ ।

मैत्रीयुक्त व्यक्तिहरु स्मृतियुक्त भई मरण हुने भएकोले जसरी सुतेर ब्युँझने हो त्यसरी नै मरण पछि पनि सुखमय सुगती ब्रह्मलोक प्राप्त गर्ने हेतु मिल्दछ । त्यसैले भनिन्छ, मैत्री भावना गर्ने व्यक्तिले मरण पश्चात माटोको भाडो फुटाएर सुनको भाडो निकाल्दछ । यसरी मैत्री भावनको महान आनिशंस प्राप्ति हुने विषय उल्लेखित पाइन्छ । सारांशमा भन्ने हो भने जहाँ मैत्री हुन्छ त्यहाँ कोध हुँदैन । कोध भनेको शान्तिको बाधक हो सुख शान्तिको मल हो यसलाई मैत्री जलले बगाउन आवश्यक छ । मैत्री चित्तले मात्रै शुद्ध प्रज्ञाको विकास सम्भव छ । जब प्रज्ञा रूपी दियो जल्दछ, तब अन्धकार रूपी क्लेश भारदछ, अनि क्लेश विनाको जीवन सुखमय

शान्तिमय हुन्छ । सुख शान्ति नचहाने को होला र ?

उपसंहार :

हर प्राणी सुख शान्ति चहानेमा दुई मत छैन । जस्तो बिउ रोप्ने हो त्यस्तै फल पाउने हो । त्यसैले सुख शान्ति चहाने जो कोहिले पनि आफ्नो मनमा पहिले मैत्रीरुपी बीउ रोप्न सक्नुपर्छ । अनिमात्र सुख र शान्तिको प्रारम्भ हुन्छ । फलको आशा गर्नेले कार्य पनि गर्न सक्नुपर्छ । परिश्रमको फल मिठो हुन्छ भन्छ नी हरौन त कितिको मिठो हुन्छ । आजै देखि अभ्यासमा लागौं र लगाओ । आफु पनि सुख र शान्ति पाओ अरुलाई पनि बाढौं । त्यसको लागि गर्नुपर्ने कार्य भनेकै विहान उठ्ने वित्तिकै र सुल्तु अगाडी नविराइकन मैत्री भावनाको अभ्यास गर्नुस अवस्य फलको अनुभव हुनेछ । ढिला किन गर्ने आजै देखि अभ्यासको लागि पाली भाषामा मैत्री भावना गर्ने विधि तल प्रस्तुत गरेको छु । पढेर अभ्यास गर्नुस । साधु साधु साधु ।



मैत्री भावना विधि पाली

अहं अवेरो होमि, अव्याप्ज्जो होमि,
अनीघो होमि, सुखी अत्तानं परिहरामि
मम माता पितरो, आचरिया च जातिमित्ता च
सब्रह्मचारिनो च
अवेरा होन्तु, अव्याप्ज्जा होन्तु, अनीघा होन्तु,
सुखी अत्तानं परिहरन्तु
इमस्मिं आरामे, सब्बे योगिनो
अवेरा होन्तु, अव्याप्ज्जा होन्तु, अनीघा होन्तु,
सुखी अत्तानं परिहरन्तु

इमस्मिं आरामे, सब्बे भिक्खू, सामणेरा च उपासका
उपासिकायो च
अवेरा होन्तु, अव्याप्ज्जो होन्तु, अनीघा होन्तु,
सुखी अत्तानं परिहरन्तु
अम्हाकं चतुपच्चयदायक
अवेरा होन्तु, अव्याप्ज्जा होन्तु, अनीघा होन्तु,
सुखी अत्तानं परिहरन्तु
अम्हाकं आरक्खादेवता, इमस्मिं विहारे, इमस्मिं आवासे,
इमस्मिं आरामे आरक्खादेवता

अवेरा होन्तु, अव्याप्ज्जा होन्तु, अनीघा होन्तु,
सुखी अत्तानं परिहरन्तु

सब्बे सत्ता सब्बे पाणा सब्बे भूता,
सब्बे पुगला सब्बे अत्तभावपरियापन्ना
सब्बा इत्थियो सब्बे पुरिसा सब्बे अरिया
सब्बे अनरिया सब्बे देवा सब्बे मनुस्सा सब्बे विनिपातिका
अवेरा होन्तु, अव्याप्ज्जा होन्तु, अनीघा होन्तु
सुखी अत्तानं परिहरन्तु

दुक्खा मुच्चन्तु यथा लद्वसम्पत्तितो माविगच्छन्तु
कम्मस्सका

पुरत्थिमाय दिसाय पच्छिमाय दिसाय
उत्तराय दिसाय दक्खिणाय दिसाय

पुरत्थिमाय अनुदिसाय पच्छिमाय अनुदिसाय
उत्तराय अनुदिशाय दक्खिणाय अनुदिशाय
हेहिमाय दिसाय उपरिमाय दिसाय

सब्बे सत्ता सब्बे पाणा सब्बे भूता
सब्बे पुगला सब्बे अत्तभाव परियापन्ना
सब्बा इत्थियो सब्बे पुरिसा सब्बे अरिया
सब्बे अनरिया सब्बे देवा सब्बे मनुस्सा सब्बे विनिपातिका
अवेरा होन्तु अव्याप्ज्जा होन्तु अनीघा होन्तु
सुखी अत्तानं परिहरन्तु

दुक्खा मुच्चन्तु यथा लद्वसम्पत्तितो माविगच्छन्तु
कम्मस्सका

उद्धं याव भवग्गा च अधो याव अवीचितो
समन्ता चक्कवालेसु ये सत्ता पथविचरा

अव्याप्ज्जा निवेरा च निदुक्खा चानुपद्वा
उद्धं याव भवग्गा च अधो याव अवीचितो

समन्ता चक्कवालेसु ये सत्ता उदकेचरा
अव्याप्ज्जा निवेरा च निदुक्खा चानुपद्वा
उद्धं याव भवग्गा च अधो याव अवीचितो
समन्ता चक्कवालेसु ये सत्ता आकासेचरा
अव्याप्ज्जा निवेरा च निदुक्खा चानुपद्वा ।

साधु । साधु ॥ साधु ॥



ज्ञातक बाखँ

दुण्डबहादुर बज्जाचार्य

४४५. निग्रोध जातक



“न वाहमेतं जानामि.....” थुगु गाथा शास्तां वेलुवनय् च्वना विज्यागु इलय् देवदत्यागु वारे क्या आज्ञा जुया विज्यागु जुल-

वर्तमान कथा

छन्हुया दिनय् भिक्षुपिंसं देवदत्यात धाल- “आयुष्मान् ! शास्तां छंगु आपालं उपकार याना विज्यात । छंत शास्तापाखें हे प्रव्रज्या उपसम्पदा दत, त्रिपिटक बुद्धवचन सय्के दत । शास्तायागु हे कारणं ध्यानलाभी जुल । छंगु लाभसत्कार नं ला वसपोल दशबल (बुद्ध) यागु कारणं दुगु खः ।” देवदत्तं छपु धाँय् ल्हातय् क्या धाल- “जिं श्रमण गौतमया पाखें थःत थ्व धाँय् छपुति नं उपकार जूगु सम्फे मजुया ।” वं थथे धायेवं धर्मसभाय् खँ जुल । शास्तां विज्याना न्यना विज्यात- “भिक्षुपिं ! थन फेतुना छु खँ ल्हाना च्वनागु ?” “थुजा-थुजागु खँ” “भिक्षुपिं ! देवदत्त आः जक अकृतज्ञ व मित्रद्रोहीम्ह मखु, व न्हापा नं अज्याम्ह हे खः” आज्ञा जूसे पूर्वजन्मया खँ आज्ञा जुया विज्यात-

अतीत कथा

न्हापाया समयय् राजगृहय् मगध महाराजाया राज्य जुया च्वन । उगु इलय् राजगृह सेठं थः काय्या नितिं जनपद सेठ्या म्ह्याय् छम्ह हल । व बाँझम्ह (थारीम्ह) मिसा जुया च्वन लिपा जूलिसे वयात हनामना यायेगु म्हो जुल । वयात न्यंका ध्याका ध्याचू न्यंका हल- “जिमि काय्या छेय् थारीम्ह मिसा दु, अले कुलपरम्परा गुकथं न्य्याइ ?” व थःत न्यंकूगु ध्याचू ताःबले मती तल- ‘ज्यू अथेसा प्वाथय् दुम्हवें जुया इमित ठगे याये माल’। वं थः हितैषी ज्यामिनीयात सःता न्यन- “मां ! प्वाथय् दुम्ह मिसां छु छु याइ ?” वयापाखें खँ सिइका ऋतुकाल जुइवं दना वल, पाउँ पालु आदि नइम्ह जुल, ल्हा: तुति मना वयेमाःगु इलय् ल्हा: तुती दाय्का तःत्या जुइक मंकल । न्हिया न्हिथं जति हिना प्वा: तःगो यात । शारीरिक ज्याखँ याये मालिबले नं उम्ह ज्यामिनी छम्ह त्वःता मेपिं सुयां न्य्योने मया: । भातम्ह वयात गर्भ परिष्कार विल । थुकथं यायां खुला दय्का “आः जनपदय् वना थःछेय् वना मचा बुइकः वने” ध्या मांजुबाजुपिंके वचन क्या रथय् च्वना वन । तःसकं भव्यतालं राजगृहं पिहाँ वना लैय् वन । वया न्य्यो न्य्यो छगु यात्रीदलत

वना च्वन । यात्रीदलं त्वःता वनिगु हे दिंखुन्हु व हे थाय् उम्ह मिसा डेरा का: वनेगु याना च्वन । छन्हु चान्हे छम्ह गरीबम्ह मिसां छमा निग्रोध सिमाया क्वय् काय् छम्ह बुइकल । वं सुथे यात्रीदलयात खंबले वं बिचाः यात ‘जि यात्रीदललिसे मवंसे याकचा वने फइमखु । म्वाना जक च्वन धाःसा काय् ध्यापि गुलि दइ, गुलि दइ । वं निग्रोध सिमाक्वय् पी हे दनिम्ह मचायात साःपाँय् (गर्भमल) या दचोने तया वाना वन । मचायागु रक्षा देवतापिंसं यना च्वन । व मचा सुं ध्वःदुम्ह मखु, बोधिसत्वं हे उगु रूपय्

जन्म ग्रहण काःम्ह जुया च्वन ।

व सुय न्हापनं भोजन याये सिध्यका अन थ्यन । अले शारीरिक कृत्य यायेया नितिं व धाइमालिसे निग्रोध सिमाक्वय् वंबले वं अन स्वर्णवर्णम्ह, बालाम्ह बालकयात खन । जिगु ज्या जुल धका जनि फ्यना, खम्पाय् हि व साःपाँय् इला विल । थुकथं वं मचा बुइत्यंगु व्यथा जूगु सूचं विइकल । उगु हे इलय् छचाखेरं पालं ग्वल । लय्ताःगु मन् दुपिं अनुयायीपिंसं राजगृहय् सन्देश छ् वया विल । वया मांजुबाजुपिंसं ध्या हल “काय् बुइधुंका थःछेय् छु यायेत वना च्वने माःगु दु ? थन हे लिहाँ वा ।” व राजगृहय्



हे लिहाँ वन । वयात लसकुस याना दुकया मचाया नां छुबले निग्रोध सिमाया कव्य् बूम्ह जुया नितिं मचाया नां निग्रोधकुमार धका तल । (संयोगया खँ खः) व हे दिनय् मेम्ह छम्ह सेठया भौम्हं काय् बुइकेत थःछेय् वना च्वंबले लैय् छमा कचा सिमाया कव्य् काय् छम्ह बुइल । वयागु नां शाखकुमार तल । हानं व हे दिनय् सेठया आश्रय कया म्वाना च्वंम्ह छम्ह थाज्या याइम्हसिया मिसां नं कापःया द्वैय् छम्ह काय् बुइकल । वयागु नां पोत्तिक तल । महासेठं उपिं निम्हं कुमारपिंत निग्रोधकुमार बूगु दिनय् बूपिं धका सिइका इमित काय्के छवया वलिसे तुं लहिना तल । इपिं नाप नापं तुं तःधि जुया तक्षशिला वना विद्या सय्के सिइके याना काल । निम्हं सेठपुत्रिपिंस आचार्ययात निद्वः दां बिल । निग्रोधकुमारं पोत्तिकयात आखः ब्वंकेगु भाला थःम्हं काल ।

आखः ब्वने सिध्यका आचार्ययाके वचन कया पिहाँ वल । अले देश देशयागु सभ्यतायागु (व्यवहारिक) ज्ञान प्राप्त यायेया नितिं छिसिंकथं चाःत्यूत्यूं वाराणसी थ्यंक वल । अले सिमाकव्य् गोतुला च्वन । उगु इलय् वाराणसी जुजु सियगु न्हेन्हु दुगु जुया च्वन । “कन्हे पुष्परथ त्वःता हइ” धका नगरय् नाय्खिं च्वयका घोषणा यात । उपिं पासापि सिमाकव्य् गोतुला न्त्योवयका च्वंगु इलय् पोत्तिक सुथ न्हापनं दना फेतुना निग्रोधकुमारया तुति तिया च्वं च्वन । उगु सिमाय् च्वं च्वपिं खातमध्ये च्वय् च्वंम्ह छम्ह खां कव्य् च्वंम्ह खाया म्हय् लाक्ख खि फाना हल । वं वयाके न्यन- “थव सुनां कुतुका हःगु ?”

“पासा ! तँ चाये मते । जिपाखे मसिया कुतुं वया लावल ।”

“अरे ! छं जिगु म्हय् खि फायेगु थाय् सम्फे जुल । जिगु सामर्थ्या खँ मस्यू ।”

“अरे ! मसिया कुतु. वया लावल धाय्क धाय्कं छं तँम्वइम्ह तँकुलु ! छंगु सामर्थ्य छु खः ?”

“गुम्हसिनं जित स्याना नइ, वयात सुथे जुइवं द्वच्छिदां दइ । जिं उकिं छाय् अभिमान मयाये ?”

“अरे ! थुलिचाय् नं अभिमान याइम्ह ! जित स्याना उकीमध्ये नलुगु ला: नःम्ह कन्हे सुथय् हे जुजु जुइ । प्याथःगु ला नःम्ह सेनापति जुइ, व्वच्य् च्वंगु ला नःम्ह खजान्ची जुइ ।”

इमिगु खँ न्यना पोत्तिकं विचाः यात- ‘जिमित द्वःच्छ दां छु ख्यले दु ? राज्य हे असल जू । वं चीसकं सिमा गल

अले च्वय् दच्यना च्वंम्ह खायात ज्वना स्यात । अले मिइ छुया नलुगु ला निग्रोधयात नकल, प्याथगु ला शाखयात नकल । अले व्वच्य् च्वंगु ला थःम्हं नल । नयेदुंका धाल- “पासा निग्रोध ! छ थैं जुजु जुइ । पासा शाख ! छ, सेनापति जुइ अले जि खजान्ची जुइ ।” “छं गुकथं सिइकागु ?” न्यनेवं वं इमित सकतां जुक्व फुक्क खँ न्यंकल । इपि सुथ न्हापनं वाराणसी थ्यंकः वन । अले छम्ह ब्राह्मणया छेय् घ्यः साखः दुगु खीरजा नल । अले नगरं पिहाँ वना उद्यानय् थ्यंकः वन । निग्रोधकुमार शिलाय् गोतुल । मेपि निम्हं पिने गोतुल ।

उगु हे इलय् न्याथी राजकीय चिं (पंखा, पगडी, खड्ग, छत्र व पादुका) यात दुने तया विचित्रगु रथ त्वःता हल । (थुकिया विस्तृत वृत्तान्त खँ महाजन जातक, जा.न. ५२९ स वइतिनि) चित्रितगु रथ उद्यानय् थ्यंका (च्वय्) थहाँ वनेत स्वया च्वन । पुरोहितं विचाः यात- ‘उद्यानय् सुं पुण्यवान्म्ह प्राणी दु जुइमा: ।’ व उद्यानय् वन अले कुमारयात स्वया वयागु पालिं कापः चिइका स्वत । वयागु पाली चक्रवर्ती चिं खने दत । अले विचाः यात- ‘वाराणसीयागु जक छु खँ ! थ्व जुलसा सारा जम्बुद्वीप छरुलिं जुजु जुये वहःम्ह खः । थुकथं वं सकतां पालितःयाग चिं स्वत । निग्रोधकुमार न्त्यलं चाल । ख्वालं कापः चिइकल । जनताया भीड खना मू पुला हानं दच्यन । पलख समय लिपा दन अले शिलाय् दच्योने मुलपतिं थ्याना फेतुत । पुरोहितं पुर्लिं चुया धाल- “देव ! राज्यय् छपिनिगु अधिकार जुल ।” “ज्यू” धका धायेवं वयात अन हे रत्नया द्वैय् तया राज्याभिषेक यात । व जुजु जुइवं शाखयात सेनापति पद बिल अले तःसकं आदर सम्मान साथ नगरय् दुहाँ वन । पोत्तिय नं इपिलिसे तुं नगरय् वन । अबलेनिसे बोधिसत्वं धर्मानुसार राज्य याना च्वन ।

छन्हुया दिनय् वं थः मांबौपिंत लुमंका शाखयात धाल- “पासा ! मांबौ मदयकं च्वने मफु । आपालं अनुयायीपि व्वना मांबौपिं सःता हति ।” शाखं “जिगु अन ज्या मदु” धया म्हां धाल । अनलि पोत्तिकयात ज्या व्वल । वं “ज्यू” धया स्वीकार यात । अले अन वया निग्रोधया मांबौपिंत धाल- “छिम्ह काय् जुजु जुइ धुक्कल । भासँ नु ।” इमिसं अस्वीकार याना धाल- “तात ! जिमिके यक्व धन दु । जिपि अन वने म्हां ।” शाखया मांबौपिंत धाल । इमिसं नं म्हां धाल । थः मांबौपिंथाय् वना धाल । इमिसं नं अस्वीकार याना धाल- “म्वाः, जिपि कापः थाना नइपि

खः।” वं इमित खँ न्यंके मफुसेलि थः वाराणसी लिहाँ वन। वं ‘सेनापतिया छेय् पलख आराम कया लँ न्यासि वयागु त्यान्हुगु लंका जक निग्रोध (जुजु) याथाय् वने माल’ धका मती तया सेनापतिया निवासस्थानया छेय् लुखाय् थ्यं: वना ध्वाखापालेयात सूचं विइके छ्वत—“छेम्ह पासा पोतिय धयाम्ह पासा थ्यंकः वःगु दु।” वं वना वयात धा:वन— थं जित राज्य मव्यूसे निग्रोधयात राज्य बिल” धका मनय् वैर तल। वं व वःगु खँ न्यनेखतं तँ पिकाल अले धाल—“गनया खः जि वया पासा! थं वें दासीपुत्र ! ज्वं।” थुकथं वं ल्हा: तुति व पुलिइ दाय्का ककुतिना पितिना हल। वं विचायात—‘शाखं जिगुपाखें हे सेनापति पद काःगु खः। अकृतज्ञ, मित्रद्वाहीं जित दाय्का पितिना हल। निग्रोध पणिडतम्ह खः। कृतज्ञम्ह खः। सत्पुरुष खः। वयाथाय् वने माल।’ वं लाय्कु ध्वाखाय् थ्यंकः वना सूचं विइके छ्वत—“पोतिय धयाम्ह छं पासा ध्वाखाय् थ्यंकः वया च्वन।” जुजुं वयात सःतके छ्वल। वःगु खना आसनं दना, लसकुस याना, महफु मफु न्यना वयात सँ चाके विया, मोहुइके बिल। अनंलि सकतां प्रकारयागु तिसां तिइकल। अले थीथी सासाःगु भिंभिंगु भोजन याका सुखपूर्वक नापं फेतुइकल। अनंलि वं मावौपिनिगु बारे न्यन। मांवौपिं वइ मखु धका सिइकल। शाखं नं पोतियं जुजुयात ‘जिगु विरुद्धय् खँ मन्यंकेमा, जिगु न्त्योने छुं धाये फइ मखु, धका’ मती तया व अन हे थ्यंक वल। पोतियं नं वयागु न्त्योने हे जुजुयात सम्बोधन याना न्यन—“देव ! छु छपिसं विश्वास याना विज्यायेला, जि लँय् न्यासि वयागुलि त्यान्हुगुलि शाखया छेय् पलख आराम कया थन वये धका मती लुइका (ध्वयागु) छेय् थ्यंकः वना। शाखं जिं म्हमस्यू धया जित दाय्का पितिना हल।” वं स्वपू गाथात धाल—

“जिं थ्वयात म्हमस्यू थ्व सु खः, अथवा सुयाम्ह खः, गुगु थ्व शाखं जित धाल, हे निग्रोध ! छपिसं थ्वयात छु धका भाःपिया विज्याना ?”

“शाखया आज्ञाकारीपिसं जित ख्वालय् दाया गतां ज्वना पितिना हल।”

“हे जनाधिप ! छपिनि पासा दुर्मतिम्ह, अकृतज्ञम्ह, द्रोहीम्ह शाखं थुजागु अनार्य ज्या यात।”

वयागु खँ न्यना जुजुं प्यपु गाथात धाल—

“हे पासा ! छं जित, ‘जिं थ्वयात म्हमस्यू धका सुनानं धाःगु मताः धयागु गुबलें न्यने मननिगु खँ’ शाखं धाल धका कना च्वन।”

“छ, जि व शाख निम्ह पासापिनि जीविकाया दाता खः। छं हे जिमित मनुष्यलोकय् महान् ऐश्वर्य व्यूम्ह दाता खः। छंगु हे करणं जिमित (थुजागु) ऋद्धि दुगु खँय् जिमित छुं शंका मदु।”

“गथे मिइ लाःगु पुसा छ्वया वनी, बुया वइ मखुथे असत्पुरुषपिनिप्रति यानागु उपकार छ्वया वनी, बुया वइ मखुगु जुया च्वन।”

“आर्यवृत्ति दुपि, शीलवानपि तथा कृतज्ञ गुण स्यूपि मनुतयप्रति यानागु उपकार भिंगु बुई पिइगु पुसाथे नाश जुया वनी मखुगु जुया च्वन।”

निग्रोधं थुकथं धया च्वंबले शाख अन हे दना च्वंगु दुगु जुया च्वन। जुजुं न्यन—“शाख ! थुम्ह पोतिकयात म्हस्यूला ?” वं न्वंमवासे सुम्क च्वं च्वन। राजाज्ञा व्युव्युं च्यापुगु गाथा धाल-

“थुम्ह दुष्टम्ह ठगाहा असत्पुरुष शाखयात भालां सुया स्याना व्यु, थ्व म्वाना च्वनिगु जित यःता मजू।”

जुजुयागु हुकुम न्यना “थुम्ह मूर्ख जिगु कारणं मसिइमा” धका मती तया गुपुगु गाथा धाल-

“महाराज ! थ्वयात क्षमा विया विज्याहुँ। लिकाये धुकूगु प्राणयात तयेगु सम्भव मजू। हे देव ! असत्पुरुषयात क्षमा याना विज्याहुँ। जित थ्वयागु मरण यः मजू।”

जुजुं वयागु खँ न्यना शाखयात क्षमा बिल। वया जुलसा पोतिययात सेनापति द्यके मास्ति वःगु खः। अथेन वं इच्छा मया:। वं वयात सकतां श्रेणीपिनिगु मुद्दा स्वयेगु अधिकार दुम्ह भण्डागारिकयागु पद बिल। न्हापा थ्व पद मदुगु खः, अबलेनिसे दुगु जुल। लिपा जूबले, पोतिय भण्डागारिकं काय्हत्यायपि दय्कल। वं थः काय्म्हत्यायपि उपदेश विइया निति थुगु अन्तिम गाथा धाल-

“निग्रोधयात जक सेवन या। शाखयाथाय् म्वाना च्वनेगु सिबे बरु निग्रोधया निति सिना वनेगु भिं जू।”

शास्तां थुगु धर्मदेशना न्व्यथना “भिक्षुपि ! देवदत्त आः जक अकृतज्ञम्ह मखु, न्हापा नं अकृतज्ञम्ह हे खः।” आज्ञा जूसे जातकयागु स्वापू क्यना विज्यात। उगु इलय् शाख देवदत्त खः। पोतिय आनन्द खः। निग्रोध जुलसा जि हे खः।

MEDITATION INSTRUCTIONS

In this very life
Mahasi Sayadaw

The Buddha suggested that either a forest place under a tree or any other very quiet place is best for meditation. He said the meditator should sit quietly and peacefully with legs crossed. If sitting with crossed legs proves to be too difficult other sitting postures may be used. For those with back trouble a chair is quite acceptable. It is true that to achieve peace of mind, we must make sure our body is at peace. So it is important to choose a position that will be comfortable for a long period of time. Sit with your back erect, at a right angle to the ground, but not too stiff. The reason for sitting straight is not difficult to see. An arched or crooked back will soon bring pain. Furthermore, the physical effort to remain upright without additional support energizes the meditation practice. Close your eyes. Now place your attention at the belly, at the abdomen. Breathe normally, not forcing your breathing, neither slowing it down nor hastening it, just a natural breath. You will become aware of certain sensations as you breathe in and the abdomen rises, as you breathe out and the abdomen falls. Now sharpen your aim and make sure that the mind is attentive to the entirety of each process. Be aware from the very beginning of all sensations involved in the rising. Maintain a steady attention through the middle and the end of the rising. Then be aware of the sensations of the falling movement of the abdomen from the beginning, through the middle, and to the very end of the falling. Although we describe the rising and falling as having a beginning, middle, and an end, this is only in order to show that your awareness should be continuous and thorough. We do not intend you to break these processes into three segments. You should try to be aware of each of these movements from beginning to end as one complete process, as a whole. Do not peer at the sensations with an over-focused mind, specifically looking to discover how the abdominal movement begins or ends. In this meditation it is very important to have

both effort and precise aim, so that the mind meets the sensation directly and powerfully. One helpful aid to precision and accuracy is to make a soft mental note of the object of awareness, naming the sensation by saying the word gently and silently in the mind, like “rising, rising...falling, falling.” Returning from Wandering There will be moments when the mind wanders off. You will start to think of something. At

this time, watch the mind! Be aware that you are thinking. To clarify this to yourself, note the thought silently with the verbal label “thinking, thinking,” and come back to the rising and falling. The same practice should be used for objects of awareness that arise at any of what are called the six sense doors: eye, ear, nose, tongue, body, and mind. Despite making an effort to do so, no one can

remain perfectly focused on the rising and falling of the abdomen forever. Other objects inevitably arise and become predominant. Thus, the sphere of meditation encompasses all of our experiences: sights, sounds, smells, tastes, sensations in the body, and mental objects such as visions in the imagination or emotions. When any of these objects arise you should focus direct awareness on them, and use a gentle verbal label “spoken” in the mind. During a sitting meditation, if another object impinges strongly on the awareness so as to draw it away from the rising and falling of the abdomen, this object must be clearly noted. For example, if a loud sound arises during your meditation, consciously direct your attention toward that sound as soon as it arises. Be aware of the sound as a direct experience, and also identify it succinctly with the soft, internal verbal label “hearing, hearing.” When the sound fades and is no longer predominant, come back to the rising and falling. This is the basic principle to follow in sitting meditation. In making the verbal label, there is no need for complex language. One simple word is best. For the eye, ear, and tongue doors we simply say, “Seeing, seeing... Hearing, hearing... Tasting,



tasting." For sensations in the body we may choose a slightly more descriptive term like warmth, pressure, hardness, or motion. Mental objects appear to present a bewildering diversity, but actually they fall into just a few clear categories such as thinking, imagining, remembering, planning, and visualizing. But remember that in using the labeling technique, your goal is not to gain verbal skills. Labeling technique helps us to perceive clearly the actual qualities of our experience, without getting immersed in the content. It develops mental power and focus. In meditation we seek a deep, clear, precise awareness of the mind and body. This direct awareness shows us the truth about our lives, the actual nature of mental and physical processes. Meditation need not come to an end after an hour of sitting. It can be carried out continuously through the day. When you get up from sitting, you must note carefully — beginning with the intention to open the eyes. "Intending, intending... Opening, opening." Experience the mental event of intending, and feel the sensations of opening the eyes. Continue to note carefully and precisely, with full observing power, through the whole transition of postures until the moment you have stood up, and when you begin to walk. Throughout the day you should also be aware of, and mentally note, all other activities, such as stretching, bending your arm, taking a spoon, puffing on clothes, brushing your teeth, closing the door, opening the door, closing your eyelids, eating, and so forth. All of these activities should be noted with careful awareness and a soft mental label. Apart from the hours of sound sleep, you should try to maintain continuous mindfulness throughout your waking hours. Actually this is not a heavy task; it is just sitting and walking and simply observing whatever occurs.

WALKING MEDITATION

During a retreat it is usual to alternate periods of sitting meditation with periods of formal walking meditation of about the same duration, one after another throughout the day. One hour is a standard period, but forty-five minutes can also be used. For formal walking, retreatants choose a lane of about twenty steps in length and walk slowly back and forth along it. In daily life, walking meditation can also be very helpful. A short period — say ten minutes — of formal walking meditation before sitting serves to focus the mind. Beyond this advantage, the awareness developed in walking meditation is useful to all of us as we move our bodies from place to place in the course of a normal day. Walking meditation develops balance and accuracy of awareness as well

as durability of concentration. One can observe very profound aspects of the Dhamma while walking, and even get enlightened! In fact a yogi who does not do walking meditation before sitting is like a car with a rundown battery. He or she will have a difficult time starting the engine of mindfulness when sitting. Walking meditation consists of paying attention to the walking process. If you are moving fairly rapidly, make a mental note of the movement of the legs, "Left, right, left right" and use your awareness to follow the actual sensations throughout the leg area. If you are moving more slowly, note the lifting, moving and placing of each foot. In each case you must try to keep your mind on just the sensations of walking. Notice what processes occur when you stop at the end of the lane, when you stand still, when you turn and begin walking again. Do not watch your feet unless this becomes necessary due to some obstacle on the ground; it is unhelpful to hold the image of a foot in your mind while you are trying to be aware of sensations. You want to focus on the sensations themselves, and these are not visual. For many people it is a fascinating discovery when they are able to have a pure, bare perception of physical objects such as lightness, tingling, cold, and warmth. Usually we divide walking into three distinct movements: lifting, moving and placing the foot. To support a precise awareness, we separate the movements clearly, making a soft mental label at the beginning of each movement, and making sure that our awareness follows it clearly and powerfully until it ends. One minor but important point is to begin noting the placing movement at the instant that the foot begins to move downward. A New World in Sensations.



भ्रत

कविता : प्रदीप रत्न शाक्य

चिहान र मशानको
द्वन्द्वमा
मृत आत्माहरु
मेरो सपनामा आई
चिच्याउँछन
म वेदना
यसैले चिन्ने कोसिस गर्छु ।

हतारिदै मनसंग सोध्छु
को ,के हुन यिनीहरु ?
“अदृश्य ! निराकार !”
विवश जवाफ !

मस्तिष्कसंग सोध्छु
“म यस्तै द्वन्द्वको घाइते
देख्छु मात्र रक्त बहाव
छुट्याउने उपकरण छैन ।”
यस्तै जवाफ !

म उत्सुकताको बन्दी
ती नै आत्माहरु केलाउँदै
डराई डराई सोधौ
को हो तिमीहरु ?

अद्व्युहास
हा हा हा हा जस्ता
अतिरंजित गुञ्जन सुनै !
लाग्यो यी प्रतिप्रश्न मलाई !

म भस्तिष्कएँ
आफुलाई नियालै
देख्न वैभवका दृष्ट्यहरु
ताँ फलाना होस्
जस्ता अंकित चित्रण !

पूर्वजका सपनाहरु
सायद तिनीहरु नै हो कि
दाइत्यका छायाँ भैं
म भित्र सल्वलाइरहे
जसरी संस्कार संस्कृति धर्म !



“तिमी जीवन
तर प्रकृतिमा गधा देखेर नै
हामी लाङ्न आइरहेका छैं ।”
शब्द यस्तै बुन्दै आइरहे उनीहरु ।

“हुन इन्द्रिय तिम्रो
हाम्रो जिन्दगी
हुन वेदना तिम्रो
हाम्रो बाटो
होस् यसैले ताँ हाम्रो सपना
हरेक पल
हरेक धडकन
ताँ हाम्रो स्वरूप भैं
कोलाहल बन्नै पर्छ
वर्गिय आत्माको चेतना जस्तै ।”
यस्तै चित्कार भई गुञ्जिरहे उनीहरु !

लाचार म
दुरुस्तै
एउटा मैन भैं बल्दै,
बग्दै हेरिरहै ।

जब म ब्यूफिएँ
चारै तिर
म तिमी ऊ हामी भनिरहेका
जीवित भनाउँदाहरु
म जस्तै देखिरहैं अतृप्त
भ्रमित तृष्णा !
मैले खोजिरहैं केलाउँदै
वेद त्रिपिटक बाइवल कुरानले जस्तै
मानवता !

चिहान र मशानको
द्वन्द्वमा
मृत आत्माहरु
मेरो सपनामा आई
चिच्याउँछन
म वेदना
यसैले चिन्ने कोसिस गर्छु ।

पाँच दिवसीय धर्म देशना सम्पन्न

ललितपुर स्थित महालक्ष्मी नगरपालिका चाँगाथलीस्थित चाँगाथली बुद्ध विहार थप निर्माणार्थ पाँच दिवसीय शान्ति धर्म देशना कार्यक्रम मिति २०७५ मंसिर २२ गते शनिवार चाँगाथली बुद्ध विहारको प्रांगनमा सिद्धिमंगल बुद्ध विहार प्रमुख श्रद्धेय भिक्षु विमलो स्थिवर



तथा महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठको संयुक्त रूपमा समुद्घाटन गरिएको थियो ।

पाँच दिवसीय शान्ति धर्मदेशना कार्यक्रम श्रद्धेय भिक्षु विमलो स्थिवर भन्तेवाट समुद्घाटन तथा धर्मदेशना प्रारम्भ



भएको उक्त कार्यक्रममा श्रद्धेय भिक्षु बोधिज्ञान महास्थिवर, श्रद्धेय पञ्चासार स्थिवर, श्रद्धेय भिक्षु नायको स्थिवर तथा श्रद्धेय भिक्षु खेम भन्तेहरुवाट निरन्तर ५ दिनसम्म भव्यताका साथ सम्पन्न भएको उक्त धर्म देशना कार्यक्रममा विभिन्न विहार, संघ-संस्था तथा श्रद्धालु उपासक उपासिकाहरु बृहत सहभागितामा विहार निर्माण गर्न अर्थिक संकलन गरी भव्यताका साथ सम्पन्न भएको थियो ।

बुद्धपुजा, धर्मदेशना तथा ध्यान भावन

मिति २००७५ पुष १४ गते शनिवार काठमाडौं स्थित बुद्ध विहार भूक्टीमण्डपका उपासकोपासिकाहरुको स-श्रद्धापूर्वक महालक्ष्मी नगरपालिका सिद्धिपुर-६




स्थित श्री सिद्धिमंगल बुद्ध विहारमा एक दिवसीय बुद्ध-पुजा/धर्मदेशना/ध्यान भावना/भोजन दान कार्यक्रम सम्पन्न भएको थियो ।

सिद्धिमंगल विहार परिवार तथा बुद्ध विहार भूक्टीमण्डप विहार परिवार उपासकोपासिकाहरुको संयुक्त रूपमा बुद्ध-पुजा, पवित्र-परित्राण, विशेष धर्मदेशना तथा ध्यान भावना तथा भोजनदान गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

बुद्ध प्रतिमा प्रतिस्थापन गर्न शिलान्यास

मिति २०७५ पुष २५ गते बुधवार विहान महालक्ष्मी नगरपालिका-६ सिद्धिपुर स्थित तःधननी बोधि बाटिकामा भगवान् बुद्ध प्रतिमा प्रतिस्थापन गर्नको लागि एक भव्यताका साथ शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ ।

श्री सिद्धिमंगल बुद्ध विहार प्रमुख भिक्षु विमलो स्थिवर भन्तेको प्रमुख आतिथ्य तथा महालक्ष्मी नगरपालिका वडा नं. ६ अध्यक्ष श्री वासुदेव महर्जन, विशिष्ट अतिथि तथा अन्य



धेरै बोल्ने हुँदैना पछिडत हुँदैन, थोरै बोल सारचुक बोल । - भगवान् बुद्ध



वडा सदस्य तथा विभिन्न गन्यमान्य व्यक्तित्वहरुको बृहत् सहभागितामा बौद्ध परम्परा अनुसार पाठ पुजा/उपदेश गरी बुद्ध-प्रतिमा स्थापना गर्न श्रद्धेय भिक्षु विमलो स्थविर भन्तेको प्रमुखतामा तथा जनप्रतिनिधिहरुको सहभागितामा संयुक्त रूपमा शिलान्यास सम्पन्न गरिएको छ ।

बोधि बाटिका बुद्ध व्यवस्थापन समितिका अध्यक्ष नारीकाजी महर्जनको सभापतित्वमा सम्पन्न उक्त सभामा वडा अध्यक्ष बासुदेव महर्जन लगायत सम्बन्धित व्यक्तिहरुले मन्तव्य सहित आर्थिक संकलन गरिएको उक्त शिलान्यास कार्यक्रम अन्तमा पुण्यानुमोदन गरि सम्पन्न गरिएको थियो ।

१० दिने शुतकूलपत्र प्रवज्या शिविर सम्पन्न

श्रद्धेय उप-संघनायक, अगगमहापण्डित, धम्माचरिय विश्व शान्ति विहार प्रमुख डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर भन्ते ८० औं वार्षिक महोत्सवमा विश्व शान्ति विहार तथा लुम्बिनी स्थित 'रोयल थाई मोनास्ट्री' को संयुक्त आयोजनामा १० दिने शुतकूलपत्र प्रवज्या शिविर लुम्बिनी तथा काठमाडौं गरी मार्सिर १५ गते विश्व शान्ति विहारमा सम्पन्न भएको छ ।

१० दिने उक्त शुतकूलपत्र प्रवज्या शिविरको उद्घाटन समारोह भगवान बुद्ध जन्मभूमि लुम्बिनीमा १०९ जनाको सहभागितामा श्रामणेर प्रवज्या गरी ५ दिन सम्म लुम्बिनी स्थित रोयल थाई मोनास्ट्रीमा बौद्ध शिक्षा आर्जित तथा अभ्यास गरी ५ दिन काठमाडौं स्थित विश्व शान्ति विहारमा रही विभिन्न श्रद्धेय भिक्षुगण तथा बौद्ध



विद्वानहरुबाट बौद्ध परियत्ति शिक्षा बौद्ध प्रतिपदा ध्यान भावनाको अभ्यास एवं बौद्ध संस्कारको अनुशरण तथा विभिन्न स्थानमा भिक्षाटनको आयोजना साथै समसाजिक शिक्षाहरु प्रदान गरी मार्सिर १५ गते शनिवार श्रद्धेय उप-संघनायक अगगमहापण्डित, धम्मचरिय डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरको सहभागिता एवं ओवाद प्रदान गरी कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।

जापानय् विश्व बौद्ध भातृत्व सम्मेलन

२९ क्वःगु विश्व बौद्ध भातृत्व संघ WFB, २० क्वःगु विश्व बौद्ध युवा भातृत्व संघ WFBY ११ औं विश्व बौद्ध विश्वविद्यालय WBU या सम्मेलन वंगु कार्तिक १९ गते निसें २३ गते तक जापानया नारिता शकरय् सम्पन्न जुत । उगु सम्मेलनय् विश्वया ३७ देय् या १३५ गू बौद्ध संघसंस्थाया प्रतिनिधि पिनिगु सहभागिता



दुगु ख: । उगु सम्मेलनय् नेपा: पाखे WFBY भाजु पद् मज्योति उपाध्यक्ष व रत्नमान शाक्य वातावरणय् को-चेयर मनोनित जुयादीगु दुसा WFBY य् अरणीतारा वज्ञाचार्य उपाध्यक्ष व समन शाक्य सह-महासचिवय् निर्वाचित जुया दिगु दु ।

सन् १९५० मे २५ तारिखय् कोलोम्बो व श्री लंकाय् विश्वन्यकंया बौद्ध समूह दथुई आपसी सहयोग, सद्भाव तया: छधिछप्पै जुया: विश्वन्यकं शान्ति दयेमा: धइगु आज्जु ज्वना: थुगु संस्था नीस्वने ज्या जुगु ख: । निदयां छक्कव: थुकथंया सम्मेलन जुइगुलिई नेपाल नं WFB या यक्वःगु व भिन्प्यक्वःगु ऐतिहासिक सम्मेलन आयोजना याये धुंकुगु दु । व्वति कापि सकल प्रतिनिधिपिंस याकोहामा शहरय् सिहोजिजि देगलय् विश्वया शान्ति कामना यासें सम्मेलन क्वचायेकुगु ख: ।



एक दिने बौद्ध जागरण शिविर

- नन्द रत्न शाक्य, YMBA Nepal

भगवान् बुद्ध आज्ञा जुया विज्यागु दु 'सब्बदानं धम्मदानं जिनाति' थुकिया अर्थ फुक दान यात धर्मदानं त्याकि, दान मध्ये धर्म दान उच्च जू, वहुजन हित व बहुजन सुख्या नितिं निःस्वार्थ भावनां फूःसा थःम्ह धर्मया खँ कनेगु धर्मया वारे लेख, रचना च्या प्रकाशन यायगु, मफुसा मेपिन्सं च्या तगु ज्ञान गुण्या सफु, रचना, लेख आदि प्रकाशन याना विझगु वा याकेगु, धर्मया ज्याया पिन्त सहयोग यायगु, इमित प्रेरणा विझगु वा उकिया नितिं उचित वातावरण तयार याना विझगु ज्या फुक धर्मदान खः।

भगवान् बुद्धया
थव्हे वचनयात अनुशरण
याना युवक बौद्ध मण्डल
YMBA पाखै विभिन्न
उपसमिति गठन याना
बुद्धया उपदेशयात
थःपिन्सन अध्ययन
यायेगु याकेगु, मेपिन्स
च्वगु लेख रचना यात
सफुया रूप्य वा सांगितिक अडियो भिडियो CD या रूप्य
प्रकाशन यायगु याना वयाच्चगु दु। उलि जकमखु बौद्ध जुयान
बुद्ध धर्म सम्बन्धि ज्ञान मदया च्वपिन्त इमिगु हे गाँ गाँमय् त्वा



त्वलय् वना श्रद्धेय् भिक्षु बौद्ध विद्वान् आदि व्वना यंका बुद्ध शिक्षा विझत बौद्ध जागरण शिविर न्ह्याका वया च्वनागु जुल।

थव्हे भवलय्

नेपाया पूर्वी भेगाय् लागु मोरङ्ग जिल्लाया उर्लाबारीया स्वयम्भू चैत्य बुद्ध महाविहारय् युवक बौद्ध मण्डल YMBA या आयोजनाय् स्वयम्भू चैत्य बुद्ध महाविहारया व्यवस्थापनय् न्हिछि यंक (१ दिनय) १६औं



बौद्ध जागरण शिविर कार्यक्रम मिति २०७५ साल मंसिर २९ गते शनिवार अतिकं बाँलाक, सफलतापूर्वक न्ह्याइपुक्क सम्पन्न जुल, उगु शिविरय् उर्लाबारीया शाक्य, तामाङ्ग, मगर नापनापं विभिन्न जातजातिया उपासक उपासिका याना ६५ म्ह उपस्थिति दुगु खः। कार्यक्रमय् स्वयम्भू चैत्य बुद्ध महाविहारया अध्यक्ष गोवद्धन शाक्यजू लसकुश याना विज्यागु खः, प्रशिक्षक एव. श्रद्धेय् भिक्षु विमलो स्थिवर ज्यू न भगवान् बुद्धया समुख त्वः देवा च्याका शिविर उदघाटन याना विज्यागु खः।

युवक बौद्ध मण्डलया अध्यक्ष सुश्री अरणीतारा बज्राचार्यजू शिविरया आवश्यकता व उद्देश्य वारे प्रस्तुत याना विज्यागु नापं उगु विहारया धम्महलय् कार्पेट लायत YMBA पाखै रु. ५००००- व उपासक कपिल शाक्य पाखै रु. ५००००- याना जम्मा रु. १०००००- सश्रद्धा पूर्वक अध्यक्ष पाखै दान याना विज्यागु खः। कार्यक्रमय् स्वयम्भू चैत्य बुद्ध महाविहारया युवा सदस्य पिन्स व युवक बौद्ध मण्डल सांस्कृतिक उपसमिति पाखै ज्ञानमाला भजन प्रस्तुत याना विज्यागु खः।

श्रद्धेय् भन्ते पाखै पञ्चशील प्रदान याना न्ह्याकुगु कक्षाय् दकले न्हापा पञ्चशील विषयलय् श्रद्धेय् विमलो स्थिवर ज्यू पाखै कक्षा न्ह्याका विज्यागु खः। वयक न शील धैगु छु खः; थुकिया महत्व छु ;, शील पालना याना छु फाइदा जुइ, शील पालना याना जीवनयापन याना च्वपिं व शील पालना मयापिनिगु भिन्नता क्यना अतिहे सरल रूप न्ह्याइपुक्क स्यना विज्यागु खः। शीलया कक्षा लिपा वसपोलं छुँ इया दिपा लिपा वयकः न चतुर्आर्य सत्य विषयलय् मेगु कक्षा न्ह्याका विज्यागु खः। वसपोलं चतुर्आर्य सत्य छु खः धका धायुक्क चतु धायवले ४ (चार) अथवा प्यांगु धागु खः। व आर्य धायवले सत्पुरुष पिन्स थःव थःहे भोगेयाना उकियात व्याख्या याना थःपिन्स हे साक्षत्कार याना याइगु जुया हे आर्य धागु व सत्य धायवले थव गुबले हे हिला मवनिगु जुया थ्व सत्य खः। धका बाँलाक्क थुइका विज्यागु खः। व प्यांगु आर्य सत्य थथे दु १) दुःख सत्य २) दुःख समुदाय सत्य ३) दुःख निरोध सत्य व ४) दुःख निरोध प्रतिपदा आर्य सत्य

केवल कर्महीनले मात्र भाव्यलाई पुकार्दछ र उसमा सर्वै गुनासोको बाहुल्यता हुन्छ। - भगवान् बुद्ध

खः धासें वसपोलं थुपिं प्यगु यात न अतिकं हे सरल रुपं थुइक कना विज्यागु खः। थपिं कक्षा लिपा भोजनया समय जूगुलिं श्रद्धेय भन्ते यात दक्लें न्हापा भोजन दान यानालि उपस्थित प्रशिक्षार्थी लगायत सकलयात भोजन प्रदान यागु खः, थगु न्हिछ्छ यकं जुगु शिविरया लागि जलपान, भोजन व खाजाया व्यवस्थापन स्वयम्भू चैत्य बुद्धिविहार पाखें याना विज्यागु खः।

भोजन लिपा प्रशिक्षक भक्त शाक्यजू व्यवहारीक जीवन् अतिकं महत्वपूर्णगु मनु न मनुयात यायमागु कर्तव्यया खँ



दुथ्यागु गृह विनय विषयलय् कक्षा कया विज्यागु खः, गृह विनय धयागु गृहस्थी पिन्स पालना यायमागु नियम हे गृह विनय खः धासें व्यवहारीक जीवनय माँ अबु पिन्स थः मस्तयत यायमागु कर्तव्य व मस्तयसँ माँ अबु पिन्त यायमागु कर्तव्य यात थइकेत सिंगालवाद जातक कथा यात न्हयोच्चसें वाँलाक कथुइका विज्यागु खः। थ कक्षाया छुँ ई लिपा हान श्रद्धेय भन्ते जू मंगल सुत्र विषयलय् कक्षा कया विज्यागु खः। मंगल सुत्र छु खः, थ गन कना विज्यागु धैगु वाँलाक कना विज्यागु दु। मंगल सुत्र देवलोकय् च्चपि द्वा पिन्त नाप नाप मनुस्य पिन्त कनाविज्यागु खः, मंगल सुत्र धैगु जीवन न्हयकेगु छगु कला खः धासें थकि दुगु ३८ मंगल (स्वीइ च्यागु) मध्ये छगु

असेवना च बालानं, पण्डितानन्व सेवना
पुजा च पुजनेयान एतं मंगल मुत्तमं ॥



थुकिया अर्थ खः मूर्ख तयगु संगत मयायगु ज्ञानीजन पिनिगु संगत यायगु, आदर गौरव तय योग्य पिन्त सम्मान यायगु थवे उत्तम खः। थुगु गाथा यात वसपोलं विस्तृत रुपं व्याख्या याना कना विज्यागु खः। समय अभावया कारण मंगल सुत्रया कक्षा यात व्यवचायका १६औं बौद्ध जागारण शिविरया समापन कार्यक्रम शुरु जुगु जुला उक्त समापन कार्यक्रमय् प्रशिक्षार्थी मिसा व मिजँ निम्हसिन न शिविरया बारे थःथगु तुगुः खँ तसें थ थें जागु शिविर जिमिसँ न्हापागु पटक कयागु खः जिपि बौद्ध जयानं वसपोल भगवान् बुद्ध विया विज्यागु उपदेश थुलि व्यवहारीक जू धका जिमिसँ मस्यू थैया शिविरं जिमित न्हयो वया च्चपिन्त न्हयलैं चाय्का व्यूगु दु, थवें जागु शिविर हान हान यावयत् इनाप याना विज्यागु खः।

छ्या लिपा श्रद्धेय भन्ते पाखें प्रशिक्षार्थी पिन्त प्रमाणपत्र प्रदान याना विज्यागु खः। कार्यक्रमय् आयोजक युवक बौद्ध मण्डल पाखें अध्यक्ष अरणी तारा बजाचार्य, नि.ब.एवं कार्यक्रमया संयोजक राजेश शाक्य, सचिव नन्द रत्न शाक्य, सह सचिव तिर्थ रत्न शाक्य, भू पु अध्यक्ष एवं का.स. सुरेन्द्रराज शाक्य, धम्म छात्रावृत्तिया संयोजक एवं का.स. ज्ञान मूनि शाक्य, शनिवारीय् प्रवचन कार्यक्रमया संयोजक एवं का.स. बुद्ध रत्न शाक्य, सदस्य प्रज्ञा शाक्य नाप सिद्धिमंगल विहारया श्रद्धेय मिक्षु विमलो स्थिविर, भक्त शाक्य, कपिल शाक्य व पविता शाक्य याना १२ जना (फिनिम्ह) सहभागी जुगु खः। कार्यक्रमया अन्तय् थुगु शिविर संचालनया नितिं आर्थिक र्घवालि याना विज्यापि नापनाप प्रत्यक्ष अप्रत्यक्ष रुपं र्घवाली यापि दक्षसित शिविरया संयोजक एवं निवर्तमान अध्यक्ष राजेश शाक्य पाखें साधुवाद, धन्यवाद विया विज्यागु खः। कार्यक्रम संचालन सुरेन्द्रराज शाक्य व नन्दरत्न शाक्य संचालन विज्यागु खः।

कार्यक्रमया अन्तय सकल सत्व प्राणी पिन्त हित सुख जुइमा धैगु कामना याना पुण्यानुमोदनं सम्पन्न जुल।

भवतु सब्ब मङ्गलं।



आप्झो सुखको लाभि सुखकानी प्राणीहरुलाई हिंसा गर्नु/गराउनु हुँदैन। - भगवान् बुद्ध